

# धर्मकीर्ति

THE DHARMAKIRTI  
A BUDDHIST MONTHLY



भिक्षुणी धर्मवतीको ७२ औ जन्मोत्सवको उपलक्ष्यमा थेरवादी भिक्षुहरूबाट अभिधर्म पाठ गरिरहनुभएको दृश्य




गुण पुङ्छी

वर्ष-२४; अङ्क-४

बित्रम सम्वत् २०६३

## धर्मकीर्ति

१. 'धर्मकीर्ति' प्रत्येक पूर्णिमाको दिन निस्कन्ठ ।
२. 'धर्मकीर्ति' का लागि धार्मिक, सामाजिक एवं नैतिक पक्षका लेखहरु लेखी पठाउनु होस् ।
३. विहार एवं विभिन्न स्थानहरूमा भएका बौद्ध गतिविधिहरु यथाशिष्ट समयमानै हामीलाई सेख्ने पठाउनु होस् ।
४. हामी तपाइँको स्वस्थ प्रतिक्रियाको स्वागत गर्दछौं ।
५. लेखकद्वारा लेखिएको कुनै पनि विचारको जिम्मेवार लेखक आफै हुनेछ- सम्पादक मण्डल हुने छैन ।



- धर्मकीर्तियात छिगु ग्वाहालीया आवश्यकता दु । छिगु प्रत्येक ग्वाहाली पत्रिकाया लागी तःधंगु तिखः ज्वीफु ।
- छि थः ग्राहक जुया दिसैं, मेपिन्त नं ग्राहक याना दिसैं ।
- छिं थःगु पसः, उच्चोग, व्यापार, कार्यालयया विद्या द्वागु प्रत्येक विज्ञापन पत्रिकायात तःधंगु ग्वाहाली जूबनी ।
- धार्मिक व सामाजिक पक्षया रचना च्याया, सुझाव व सल्लाह विद्या पत्रिकायात रोचक व स्तरीय याय्गुली नं ग्वाहाली बीफु ।
- आसे धयादीमते, बिच्चाः याना दिसैं- 'धर्मकीर्ति' यात बालाकेत छि गुकर्च ग्वाहाली विद्या दीप्तु ।

प्रमुख व्यवसायक  
विद्यालय एवं रसिजात  
फोन: ४२५ ८१५५ ४२२ ४११२

व्यवसायक  
चिनीकाजी महर्जन  
फोन: ४२५ ३१८३  
जानेन्द्र महर्जन  
फोन: ४२७ ६९०८

सह-व्यवसायक  
धर्मरत्न स्यामित

सम्पादक  
भिक्षुणी वीर्यवती  
फोन: ४२५ ९४६६

प्रधान सम्पादक  
भिक्षु अश्वघोष महास्थानिर  
फोन: ४२५ ९११०

प्रकाशक र विद्योग सहायकार  
भिक्षुणी धर्मसदती  
फोन: ४२५ ९४६६

कार्यालय  
धर्मकीर्ति बौद्ध अध्ययन गोष्टी  
धर्मकीर्ति विहार  
सीधा नगर टोल

e-mail: dhammakirti@rediffmail.com  
पोस्ट बक्स नं ४९९२

काठमाडौं  
फोन: ४२५ ९४६६

बुद्ध सम्बन्ध  
नेपाल सम्बन्ध ४११८८८

इल्ली सम्बन्ध  
विद्यालय सम्बन्ध

विशेष सदस्य	रु. १०००/-
वार्षिक यस अङ्कको	वा सो भन्दा बढी रु. ७५/- रु. ७/-



## धर्मकीर्ति (बौद्ध मासिक)

# THE DHARMAKIRTI

A Buddhist Monthly

JUNE 2006

वर्ष- २४ अङ्क- ४ गुण पन्थी आवण २०६३



★ रीसले वैरभाव शान्त होने छैन, प्रेम भावले मात्र वैरभाव शान्त हुन सक्छ। यदी पहिले देखि चली आएको स्वभाव धर्म हो।

★ ★ ★

★ मूर्खले मात्र हामीले एकादिन अवश्य मर्तु पर्छ भनी विचार गर्दै 'हामी मर्ने छौ' भनी विचार गर्ने बित्तिकै कलह शान्त हुन्छ।

★ ★ ★

★ 'मलाई गालि गच्छो' 'मलाई पिट्छो' 'मलाई हराई दियो' र 'मेरो लागि दियो' हल्त्यादि भनेर जसले आफ्नो मनमा बराबर विचार गर्छ, त्यसको मनमा कहिले पनि वैरभाव शान्त होने छैन।

★ ★ ★

## आपत्ति देशना - आत्मालोचना

“आपत्ति देशना” यो पालि भाषाको वाक्य हो । यसको अर्थ हो “आत्मालोचना” । आत्मालोचना गर्ने कार्यक्रममा भिक्षुहरू विच परस्पर आफूले गर्ने पुरोका साधारण दोष एवं गलतीहरूलाई प्रकट गर्ने गर्दछन् । एक भिक्षुले अरु भिक्षुहरू समक्ष यसरी आत्मालोचना गरिसकेपछि अर्का भिक्षुले त्यसलाई “साथी राम्रोसंग आफ्नो दोष देख्नुभो ?” भनी सोच्ने गर्दछ । यस प्रश्नको उत्तर दिई आत्मालोचक भिक्षुले यसरी भन्ने गर्द्द- “साथी ! मैले मेरो दोष देखेको छु” । यसरी परस्पर आत्मालोचना गर्ने गर्द्द ।

गौतम बुद्धले आफुले स्थापना गर्नु भएको भिक्षुसंघले दुई दुई हप्तामा परस्पर आत्मालोचना गर्नुपर्ने नियम बनाउनु भएको थियो । कालान्तरमा यो नियम खुकुलो बन्दै यही असार पूर्णिमा देखि आश्विन पूर्णिमा सम्म बस्ते बर्षावासको शुरुमा र अन्तिम दिन गरी दुई दिन मात्र आपत्ति देशना गर्ने चलन चलिरहेको देखिन्छ ।

वर्मा, थाइलैण्डमा वर्षावास तीन महिना भित्र पूर्णिमाको दिन आपत्ति देशना गर्ने चलन चलिरहेको कुरा बुझिन आएको छ ।

हाम्रो नेपालमा भने आचार्य अमृतानन्द महास्थविर जीवितमान अवस्थामा वर्षावास तीन महिना भित्र पूर्णिमाको दिन उपोसथ अर्थात् आपत्ति देशना गर्ने चलन थियो तर उहाँको देहावसान पछि भने त्यो चलन पनि हराएको देखिन्छ ।

आत्मालोचना गर्नु त राम्रै कार्य हो । आजभोली राजनीति पार्टीका नेताहरूमा आत्मालोचनाको चर्चा भइरहन्छ । यसले गर्दा

भगडा र कलह अलि सामसुम हुने गर्दछ ।

बुद्धको सन्देशले अर्काको चेवा चर्चा गर्नु भन्दा आफूले नराम्रा काम गर्ने पुरोको छ वा छैन, त्यसलाई ध्यान दिनु भनि सिकाइरहेको छ । त्यतिमात्र होइन अख्ले बोलेको र गरेको कार्यहरू आफूलाई मन पर्दैन भने त्यस प्रकारको काम कुरा आफूले पनि नगर्नु भन्ने शिक्षा सिकाउनु भएकी छ बुद्धले । बुद्धको विभिन्न सन्देशहरू मध्ये अर्को राम्रो सन्देश यसरी छ-

“आफूलाई कसैले गालि गन्यो वा पिट्यो भने त्यस कार्यप्रति बदलाको भावना नराखी विर्सिदिनु । अनिमात्र आफ्नो मनले छिटो शान्ति प्राप्त गर्नेछ । अन्यथा हाम्रो मनले दीर्घ काल सम्म अशान्तिलाई च्यापि रहनेछ ।

बुद्धका यी सन्देशहरू शान्तिको सागि औषधि भएपनि हामी जस्ता साधारण व्यक्तिले त्यस अमूल्य सन्देशहरूलाई पालन गर्न त्यति सजिलो छैन । अधिकांश व्यक्तिहरूले यी सन्देशहरूलाई श्रद्धापूर्वक प्रशंसा एवं सराहना चाहिं गरिरहेका छन् । तर यसलाई व्यवहारमा उतार्नुपर्ने अवस्था आउँदा भने बुद्धलाई समेत विर्सिदिन्छन् ।

हामी सबैले आत्मालोचना गर्ने बानी बसाल्न सकेमा मात्र हामीलाई शान्ति प्राप्त हुनेछ । अर्को शब्दमा भन्ने हो भने अशान्तिको प्रमुख कारण पत्ता लगाई त्यस प्रमुख समस्या समाधान गर्न सकेमा मात्र दीर्घकालिन शान्ति प्राप्त गर्न सक्नेछौं । अनि मात्र हामी सबैको शान्तिको चाहना पुरा हुनेछ ।

## भावनाको मित्र पाँच

■ मझलमित्र सत्यनारायण गोयन्का

दश दिनको साधना शिविर सात दिन बित्थो । तीन दिन मात्र बाँकि छ । सबैलाई थाहा भयो कि भएन यो साधना गरिरहेको चित्त शुद्ध गर्नलाई भनी । मनिसहरूको बानि भनुँ कि संस्कार भनुँ कि त्यस्तो ऐटा छ । जुन कि भावना गरिरहँदा त्यही मात्र सम्भिरहन्छ । त्यही मात्र चिचार आइरहन्छ । कसैको पीरो, अमिलो खाने आदत छ । कसैको मनमोजमा लाग्ने बानि छ । यी सबै नरामा संस्कार हुन् । यसले गर्दा चित्त एकाग्र हुँदैन । न मन नै शुद्ध हुन्छ ।

हामीलाई सिद्धान्त भन्दा अभ्यास महत्वपूर्ण छ । अभ्यास गरेर व्यवहारमा प्रयोग गर्नु नै उपयोगी छ । बिरामी डाक्टर कहाँ जान्छ । डाक्टरले रोगको कारण पत्ता लगाउने प्रयास गर्दछ । साँच्चैको डाक्टर त्यो हो जसले रोगको कारण पत्ता लगाएर उपचार गर्दछ । त्यस्तै हाम्रो जीवनमा पनि धेरै समस्या छन्, दुःख छ । दुःखको कारण पत्ता लगाएर जरै समेत उखेलेर काल्पन्यो । दुःखको कारण उखेलेर नफ्याँकुञ्जेले जुनसुकै धर्ममा गए पनि दुःख हराउदैन । जति भए पनि नपुरने असन्तोष, जम्मा गरूँ, थपरूँ भन्ने तुष्णा नै दुःखको कारण हो । यसमा बडो गम्भीर भएर ध्यान गर्न परिहरेको छ । दुःखको कारण पत्ता लगाएर दुःख हटाउने वास्ता छैन, चन्द्रलोकमा जाने आशा । संसार श्रृङ्खिक बसी भयो । ईश्वर भन्ने ऐटा छ । आत्मा छ । मरेर फेरि जन्म लिने छ, यस्ता कल्पनाले मनिसहरू बहला भइरहेका छन् । यस्तो कल्पना पागलपन हो । मुख्य हाम्रो कर्तव्य त हामीलाई दुःख दिइरहने को हो त्यो पत्ता लगाएर हटाउनु आफूलाई चिन्नु यही भावनाको मूल लक्ष्य हो ।

भावनाका मित्र पाँच छन्- श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा ।

### श्रद्धा

विश्वास र भक्तिलाई श्रद्धा भन्दछन् । यो जुनसुकै काम र चर्यालाई नभै हुँदैन । श्रद्धा खतरनाक पनि हो । किनभने यसले हामीलाई थाहै नपाउने गरी अन्य भक्तिमा पनि पारिदिन सक्छ । श्रद्धा कम्परी अन्यविश्वास हुनजान्छ यो चिचार गर्नुपर्ने, बुक्फिराल्नु पर्ने करा हो । श्रद्धा नभई हुँदैन । तर श्रद्धाको कैनै विवेक छैन । कहाँ पर्न गयो । के गरिरहेछु भन्ने बुझन सकेन भने, बेहोश भयो भने श्रद्धा अन्यविश्वास र अन्यभक्ति हुन जान्छ ।

श्रद्धा शब्द रासो छ तर यसको अर्थ नबुझेर मनिसहरू अन्यविश्वासमा परिहरेका छन् । श्रद्धा बहता भयो भने अनर्थ हुनजान्छ । कोही रामप्रति श्रद्धा राखेर हरे राम, हरे राम भनी कराइरहन्छन् । त्यतिले नै दुःख नाश भएर जान्छ भनी ठान्छन् । रामको गुण के हो त्यो थाहा छैन । आफ्नो चित्त कति अशुद्ध छ, त्यो वास्ता छैन । छलकपट र शोषण मनमा राखेर पनि हरे राम, हरे राम भनिरहन्छ । कसैको आफ्नो घरमा त्यसरी कराउन लगाई राख्छ ।

कोही खुब श्रद्धा राखेर अल्लाह, अल्लाह भनी कुरान पढिरहन्छन् । तर चित्तमा कति शान्ति छैन । आफ्नो स्वार्थ सिद्ध नै मात्र खोजिरहन्छन् ।

कोही गङ्गा (ईश्वर) भनेर कराइरहन्छन्, बाईबल पढिरहन्छन् । क्राइस्टको के गुण छ त्यो आफूमा प्रादुर्भाव गर्ने कोशिश गर्दैन । बुद्ध भन्नेहरू पनि बुद्ध सरण गच्छामि भनिरहन्छन् । तर बुद्ध गुण के हो ? आफूमा त्यो गुण प्रादुर्भाव गर्ने वात्ता छैन । आफ्नो मनमा ईर्ष्या, द्वेष, शून्याएर हे बुद्ध, हे बुद्ध भनी कराइरहन्छन् । बुद्धमूर्तिको अपाडि शिर भुकाई र हन्छन् । बुद्ध सरण गच्छामि भनी बिहानैदेखि कराइरहन्छन् । बुद्ध को हो ? बुद्ध सरण गच्छामिको अर्थ के हो ? सिद्धार्थ गौतम सरण गच्छामि किन नभनेको ? यहाँ बुद्ध ज्ञान सम्बोधिको अर्थ हो । आफूलाई चिनेर चित्त वशमा राख्न सक्ने ज्ञान वा त्यो ज्ञान भएको (व्यक्ति) बुद्ध हो । त्यही ज्ञान अर्कालाई पनि बोध गराई दिने (व्यक्ति) बुद्ध हो । बुद्धको त्यो गुण सम्भक्त त्यस्तो गुण आफूमा पनि प्रवेश गराउँछु भनी दृढ सङ्कल्प गर्नु नै बुद्ध सरण गच्छामि भन्नु हो ।

नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स=उहाँ भगवान सम्यक सम्बुद्धलाई नमस्कार । यहाँ तस्स=उहाँलाई माने त्यो गुणलाई, जुन गुणले ब्लेश निर्मूल गरिसक्यो ।

### बुद्धगुण

इतिपिसो भगवा अरहं सम्मा सम्बुद्धो, विज्ञाचरण सम्पन्नो, सुगतो, लोक विदू, अनुत्तरो पुरिस दम्म सारथी सत्या देवमनुस्सानं बुद्धो भगवाति ।

भगवा अरहं=राग द्वेष मोहलाई भग्नन गरिसक्नु भएको सम्मा सम्बुद्धो=कुनै गुरुको निर्देशनमा होइन आफ्नै प्रयत्न र अनुभवले ज्ञान प्राप्त गर्नुभएका । विज्ञा चरण सम्पन्नो=केवल सिद्धान्त र विद्यामा मात्र होइन आचरणले पनि सम्पन्न हुनु भएका । सुगतो=सत्मार्गमा (ठीक मार्गमा) लाग्नु भएका, लोकविदू=संसारको वास्तविकताको ज्ञान भएका, अनुत्तरो पुरिस दम्म सारथी=दानवी स्वभावका व्यक्तिहरूलाई मानवको रूपमा परिणत गरी सत्मार्गमा लैजान सक्ने सारथी हो, सत्या देवमनुस्सानं=देवता र मनिसहरूको शास्ता, बुद्धो=स्वयम् आफ्नै ज्ञानले चतुरार्थ सत्य (दुःख सत्य, दुःख समुद्य सत्य, दुःख निरोध सत्य, दुःख निरोध गामिनी प्रतिपदा सत्य) लाई बोध गरि लिनु भएका, भगवा'ति=भगवान यस्तो गुणले सम्पन्न हुनुहन्छ ।

बुद्धको यी गुणहरू स्मरण गरेर आफूमा पनि ती गुणहरू प्रादुर्भाव गरेर, व्यवहार रासो गर्दै लग्नु नै बुद्धप्रतिको श्रद्धा हो ।

बुद्धको सम्यमा पनि बुद्धको रूप देखेर मोहित भई प्रशंसा मात्र गरिरहने भिक्षुहरू नभएको होइन । यहाँ एकजना बक्कली नाम गरेका व्यक्तिको कथा प्रस्तुत गर्न लागिरहेछु ।

बक्कली नामक एक विद्वान उपासक बुद्धको आश्रममा गयो । महापुरुषमा हुने ३२ लक्षणले परिपूर्ण तथागतको सुन्दर शरीर र उहाँको प्रभावशाली व्यक्तित्वले त्यो उपासकलाई सजिलैसंग आकर्षित गन्यो । गर्न त बुद्धको अन्तस्करणदेखि पलाइरहेको अपरिमित मैत्री र करुणाधारले पनि उनलाई प्रभावित

नगरेको होइन। वक्तव्याले विचार गयो कि यस्तो अनुपम सौन्दर्य र रूपले सम्पन्न महापुरुषको मुख मात्र हेरिरहन पाए हुने थियो। यही विचारले त्यो घर छोडी कपाल खोरेर भिक्षु बन्न्यो। त्यो यतिको लागि भिक्षु भयो कि सधै बुद्धको मुख हेरिरहन पावोस्। अनि त्यो वक्तव्या भिक्षु फुलिरहेको फूलको रस लिने प्रयासमा लागिरहेको भमरा भै बुद्धको अगाडि छटपटाइरहत्यो। त्यसको न शील पालन गर्नुमा वास्ता, न समाधिद्वारा चित्त एकाग्रताको अभ्यास, न विपस्सनाद्वारा प्रज्ञोपार्जन गर्ने मिहेन त। जहिले पनि बुद्धको मुखलाई हेरिरहन पाए पुरायो। यो नयाँ भिक्षु भक्ति भावमा परेर अन्यो भयो। यसले गर्दा त्यसले धर्मको सत्यता बुझ सकेन। बुद्धले उनलाई चेतना दिवै भन्नुभयो—“ए मूर्ख भिक्षु। यो मेरो शरीरलाई बहुलाले हेरे भै के हेरिरहेको ? यो मेरो शरीरमा के छ ? येरो शरीर पनि अरुहरूको शरीर भै मलमूत्रले भरिएको छ। यदी तिमीले मलाई हेर्ने हो भने मेरो हृदय भित्रको धर्मलाई देख। जसले मेरो धर्मलाई देखदछ उसले मलाई देखेको हुन्छ। जसले मलाई रामोसँग देखदछ उसले धर्मलाई देखेको हुन्छ। बाहिरी शरीरलाई देले होइन।

यो धर्ममं पस्ति, सो मं पस्ति ॥  
यो मं पस्ति सो धर्ममं पस्ति ॥

महाकार्खणिकले धर्म चेतनाले गाल गर्नु भएकोले अन्य भक्तिमा परिरहेको वक्तव्याले भिक्षुको प्रज्ञाचक्षु खल्यो। त्यसले बुद्धको उपदेश बुझ्यो कि बुद्ध वास्तवमा धर्मको प्रतिविम्ब मात्र हो। बुद्धको दर्शन खालि उहाँको शरीर मात्रको दर्शन हो भने यो त पागलपन हो। उहाँको दर्शन गर्ने नै हो भने धर्मलाई रामोसँग देख्नुपर्छ। “दिट्ठ धर्म निब्बाण” को दर्शन हुनुपर्छ। यो यहीं देखिने सांदृष्टिक निर्वाण धर्म त आपनै मनले विचार गरेर हेर्नलाई हो। आफैले अनुभव गरेर हेर्नलाई हो। बाहिर होइन। यो कुरा उसले बुझ्यो। धर्मको साक्षात्कार नै बुद्धको साक्षात्कार हो। धर्मसँग बस्नु नै बुद्धसँग बस्नु हो। विपस्सना प्रज्ञाद्वारा आफूलाई नविनिकन जीवन भर बुद्धको चीवर (काण्डायवस्त्र) समातेर पछि पछि हिंडे तापनि कोसौं टाढा बसिरहेको हुन्छ। बुद्ध को हो ? सम्यक सम्बोधि ज्ञान नै साक्षात्कार बुद्ध हो।

यति कुरा बुझेपछि वक्तव्या भिक्षुले बुद्धसँग विपस्सना भावना सिक्यो। अभ्यास गर्दा गर्दै विच विचमा उनको अन्य भक्ति र अन्य श्रद्धाले बाधा गरे पनि साँच्चैको ध्यानयोगी भई त्यसले निर्वाण प्राप्त गरी छोड्यो। जीवन मृत्त भयो।

अब हामीले बुझौ त्यो श्रद्धा कसरी अन्य भक्ति भई वाधक स्वरूप हुनगयो।

त्यसैकारणले बुद्धले भन्नुभएको— तुम्हेहि किञ्च आतप्य अक्खातारो तथागता अर्थात्— काममा आफैले उत्साह बढाउदै लग्नुपर्छ। तथागत त मार्ग प्रदर्शक मात्र हो। बुद्धले देखाउनु भएको मार्गमा हामी आफै हिंडेर पार गर्नुपर्छ। बुद्धले कसैलाई पाखुरामा समातेर निर्वाणमा लानु हुन्।

### धर्मगुण

त्यसै धर्मप्रतिको श्रद्धा हो। धर्म गुण के ?

“स्वाक्खातो भगवता धर्मो सन्दिष्टिको अकालिको एहि परिसको ओपनयिको पच्चतं वेदितब्बो विज्ञहीति !”

स्वाक्खातो भगवता धर्मो = बुद्धले रामोसँग सरल भाषामा व्याख्या गरी राख्नु भएको धर्म (पण्डिताले भरिएको संस्कृत आदि गम्भीर शब्द भएको भाषा होइन) साधारण जनताले बुझ सकिने गरी व्याख्या गरी राख्नु भएको धर्म। सन्दिष्टिको = अभ्यास गर्दै लैजाँदा यही जन्ममा फल दिने धर्म। अकालिको = यहाँको यही (मेरेपछि होइन) फल दिने र देखन सकिने। निर्वाण भन्ने यही जन्ममा देखिने, निष्कलङ्घ जीवन हो, अर्को छैइन। मानिसको विश्वास हो केही धर्म गरेर पछि सात प्रकारको देवलोकमा ३२ प्रकारको तुषित देवभवनमा जन्म लिन जान पाउने भन्ने। त्यस्तो पागलपनलाई धर्म भनिदैन। कुनै-कुनै धर्म त्यस्तो पनि छ कि मरिसकेकाहरूलाई स्वर्गमा पठाउन टिकट दिने, यो (बुद्ध) धर्मगुण त्यस्तो होइन। यहाँको यही फल दिने।

एहिप्रिस्सिको = आफूले बुझिसकेपछि, जसलाई पनि हेर्न आऊ भनी बोलाएर देखाउन लायकको, जसलाई पनि उपयोगी, कल्याणकारी। ओपनयिको = सिद्धै निर्वाणमा पुन्याङ्गदिने। पच्चतं वेदितब्बो विज्ञहीति = विद्वानवर्गले अभ्यास र अनुभव गरेर हेर्न योग्य। आहा ! कस्तो युक्तिपूर्ण, शुद्ध धर्म, करुणाले भरिएको भनी धर्मप्रति श्रद्धा राख्ने अभ्यास गर्दै लैजानु नै धर्ममं सरणं गच्छामि हो।

### सङ्घगुण

सुपटिपन्नो भगवतो सावक सङ्घो, उजुपटिपन्नो भगवतो सावक सङ्घो, जायपटिपन्नो भगवतो सावक सङ्घो, यदिदं चातारि पुरिस युगानी अठु पुरिस पुगला एस भगवतो सावक सङ्घो, आहुनेय्यो, पाहुनेय्यो, दक्खिनेय्यो, अङ्गजकिलकरणीयो, अनुत्तर पुञ्जबखेत्र लोकस्ताति।

सुपटिपन्नो = आर्य अष्टाङ्गिक मार्ग अनुसार जसले रामोसँग आचरण गरिरहेको, त्यो चाहे अघ अबौद्ध होस श्रावक सङ्घ हो। सङ्घ हुनलाई पहेलो वस्त्रै लाउन पर्छ भन्ने छैन। गुण भए पुरछ। जो आर्यष्टाङ्गिक मार्गको अनुगमन गरिरहेको छ त्यो श्रावक सङ्घ हो।

जायपटिपन्नो = जाय (न्याय) को पक्ष लिएर गढाइरहेको, उजुपटिपन्नो = सिद्धा दृष्टि वा मार्गमा हिडिरहेको, सामीचिपटिपन्नो = व्यवहार रामो भएको, करुणापूर्ण कुरा गर्ने यस्तो नौवटा गुणले युक्त भएको नै श्रावक सङ्घ हो। आफूमा पनि यस्तो गुण हुने गर्नलाई नै संघं सरणं गच्छामि भनेको हो। यो बुझन नसकेर वा बुझन कोशिश नगरिकन मानिसहरू त्यसै अन्य भक्तिमा परिरहेका छन्।

क्रमशः

न्यायाकोग्नि संस्करणां धर्मगुणद प्रिति

पृथ्य अमृतानन्द भन्नेव च्छाया अन्याम्  
धर्मगुण देराकाजी सुदकाया जन्मले रामोसँग  
संस्करणज्ञया पितॄ गोण दु ।

● म. वप्पा—

## धर्मपद-१९१

■ रीना तुलाधर  
‘परियति सद्गम्य कोविद’

सुदस्सं वज्रं अज्जेसं - अत्तनो पन दुदसं  
परेसं हि सो वज्जानि - ओपुणाति यथा भुसं  
अत्तनो पन छादेति - कलिं च कितवा सठो

अर्थ— अर्काको दोष खोज्न सजिलो छ, तर आफ्नो दोष  
देख्न गाहो छ। मानिसले अर्काको दोष भने भुस यताउती छर्ने  
भै गरेर फैलाइदैन्य, किन्तु आफ्नो दोष भने बेइमान जुवाडीले  
पासा लुकाउने जस्तै लुकाउँछ।

घटना— उपरोक्त गाथा भगवान बुद्धले भृद्य नगरमा  
मेण्डक महाजनको कारणमा भन्नु भएको थियो।

एकदिन भगवान बुद्ध अङ्ग र उत्तर प्रदेशतिर चारिका  
गर्दै जानु हुँदा उहाँको करुणा दृष्टिबाट देख्नु भयो कि मेण्डक  
महाजन सहित उनकी पत्नी चन्दपदुम, उनका छोरा धनञ्जय,  
बुद्धारी सुमना देवी, नातीनी विशाखा तथा नोकर पुर्ण समेत  
सबैजनाको स्रोतापति मार्गफल प्राप्त गर्न सबैने समय आएको  
छ। यही कारणलाई लिएर तथागत भृद्य नगर जानु भई  
जातिय बनमा बास गर्नु भयो।

मेण्डक तथा तिनका परिवारले भगवान बुद्ध पाल्नु  
भएको समाचार सुनेर स्वागत, सम्मान र वन्दना चढाउन  
बुद्धकहाँ गए। बाटोमा तिनीहरूको तीर्थकर साधुहरूसँग भेट  
भयो। तीर्थकरहरूले मेण्डक महाजनलाई भने— “हे गृहपति  
तिमी आत्मालाई मान्ने क्रियावादी हुँदाहुँदै श्रमण गौतम जस्ता  
अक्रियावादीकहाँ जान लागेका छौ ?” यस प्रकार तीर्थकरहरूले  
उनीलाई भगवान बुद्धकहाँ जानबाट रोक्ने प्रयास गरे। तर  
मेण्डक महाजनले तिनीहरूको कुराका केही वास्ता नगरी  
आफ्नो बाटो लागी।

बुद्धकहाँ पुगेपछि श्रद्धापूर्वक वन्दना गरी एक छेउमा  
बसे। बुद्धले एक एक गरी क्रमसँग धर्म देशना गर्नु भयो। धर्म  
देशनाको अन्त्यमा मेण्डक महाजन स्रोतापति फलमा प्रतिष्ठित  
भए। त्यसपछि मेण्डक महाजनले बाटोमा तीर्थकरहरूले आएर  
आफूलाई रोक्न खोजेको तथा बुद्धको बारिमा निन्दा चर्चा गरेको  
कुरा सुनाए।

बुद्धले बत्त सन्दर्भमा भन्नुभयो— “गृहपति मानिसहरूको  
यो स्वभावै हो कि ठूलै भएपनि आफ्नो दोष भने देख्नैन।  
अर्काको स-सानो दोष पनि खोजी खोजी प्रचार, प्रसार गरी  
हिँदछ।”

यसरी आज्ञा भएर भगवान बुद्धले उपरोक्त गाथा भन्नु  
भयो। ■

— धर्मकीर्ति मासिक, बु. सं. २५५० —

## गुलाधर्म पर्व

■ रामकुमारी मानन्दर

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र प्रतिपदासम्म  
बौद्ध धर्मावलम्बीहरूले मनाउने पर्व गुलाधर्म हो। यो पर्व एक  
महिनासम्म लागदछ।

किसानहरूले खेतमा धान रोपिसके पछि खासै क्रम हुँदैन।  
काम नहुने भएकोले धेरै जसो मानिसहरू कुलतमा फसे। युवाहरू समय  
बिताउन जुवा तास खेल्ने र जाँडरकसी खाने भए। यसले समाजमा  
विकृति ल्याए। त्यसले यस्तो कुलतमा फसेर समाजमा विकृति ल्याउनुको  
सट्टा बह कुनै क्रममा लगायो भने सबैको भलो पनि हुँने र कुलतमा  
फस्न भन्दा उपयोगी क्रम गर्न जाती भनेर परम्परादेखि गुला धर्म पर्व  
मनाइने प्रचलनको शुरु भएको किंवदन्ती पाइन्दछ।

विशेषणरी यो पर्व शाक्य, वज्राचार्य, मानन्दर, महर्जन,  
तुलाधर आदि बौद्ध धर्मावलम्बीहरूले मनाउँदैन्। यो क्याठमाडौंमा  
मात्र होइन, भक्तपुर, ललितपुर, बज्योगिनी, साँख्य, गोसाइङ्कण्ड आदि  
स्थानहरूमा पनि धार्मिक पूजा आजाका साथ मनाइन्दैन्।

यो पर्व शुरु भएको पहिलो दिनदेखि महिनाभरी स्वयम्भूमा  
दूलो दर्शनार्थीहरूको भिड लाग्दै। यसको विभिन्न दोल वा  
समादयबाट आएका बौद्ध धर्मावलम्बीहरूले आफ्नो परम्परा अनुसार  
धिमै बाजा बजाएर स्वयम्भू परिक्रमाको साथै महाचैत्य र विहारको  
दर्शन गरी घर फर्कने गर्दैन्। कोही धर्मावलम्बीहरू स्वयम्भूमा देव  
देवीहरूको पूजा आजा गर्दैन्।

महिनाभरि उनीहरूले बौद्ध विहार तथा बहीमा बसेर बुद्ध  
पूजा, नामसंग्रहि, पञ्चवरणा जस्ता बौद्ध स्तोत्र पाठ गर्ने पनि चलन  
छ। पूजा र पाठ सकेपछि भन्ते र गुरुमाहरूले बुद्ध शिक्षा सम्बन्धी  
धर्म देशना गर्नु हुँदै। आनन्दकूटी विहार, स्वयम्भू, धर्मकीर्ति विहार  
आदि विहारहरूमा गुला पर्व भरी बुद्ध पूजाको साथै बुद्ध धर्म  
देशनाको आयोजना गर्ने भएको छ। यसले हराउदै गएको हात्रो  
संस्कृतिलाई जीवित पार्ने महत गर्दछ र साथै युवायुतीहरूलाई  
असल बाटोमा पुर्याउन महत गर्दछ। त्यसैले यस धर्म देशनाले देश  
समाजलाई निकै लाभ हुँदै।

यस गुला पर्वमा बौद्ध धर्मावलम्बीहरूले बर्षभरि मत्यु भएका  
आफन्तहरूको नाममा स्वयम्भूमा १०८ बति बाले, उनीहरूका  
नाममा स्वयम्भूमा सिड फुकेर देवीदेवताको मन्दिरको परिक्रमा गरेर  
भृतकहरूले सुखावति भुवनमा बास गर्न पाउँछन् भन्ने जनविश्वास  
छ। यस महिनाभरि बौद्ध धर्मावलम्बीहरूले ‘च यथायु’ भनेर काला  
माटाका स-साना चैत्यहरू बनाउने गर्थी हुँदै। महिनाभरि प्रत्येक दिन  
विहार माटाका चैत्यहरू बनाएर पूजा गर्दैन्। कोही महिनाभरि ब्रत  
बसी स्वयम्भू विहार आदि स्थानहरूमा गई भगवान बुद्धको पूजा आजा  
र दर्शन गर्दैन्। भाद्र प्रतिपदाको दिन वा गुला धर्म पर्वको आन्तम दिन  
ती चैत्यहरू नदीमा बगाएर समापन गर्ने प्रचलन छ र आफ्नो चलन  
अनुसार भोज पनि खाने गर्दछ।

यस पर्वभित्र नाग पञ्चमी, यल पञ्चदान, रक्षाबन्धन  
(जैतेपूर्णिमा), गाई जात्रा, कृष्णाष्टमी, पञ्चदान, बालको भख हेनै  
(गोकर्ण औसी) आदि जस्ता बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूले  
मनाउने महत्वपूर्ण चाडहरू पर्दछन्।

शान्तिको प्रतिक गौतम बुद्ध जन्मेको देश नेपालमा हिसा  
सधैका लागि अन्त होस्। वर्षको एक पटक आउने यो पर्व धर्मकर्म  
मात्र नभएर शान्ति र सद्भावको पर्वका रूपमा पनि मनाइन्दै।  
त्यसैले सरकार र माओवादी दीचको वार्ता सफल होस् र जनताले  
शान्तिको सास फैर्ने पाउन् भन्ने कामना पनि गर्दछु। ■

## आत्मालाई खोज्दा अनात्माको भेट

■ सत्य लक्षी रजित

आत्मा ! के हो यो आत्मा भनेको ? आत्मालाई खोज्ने कार्य मलाई बाल्यकाल देखिनै धेरै इच्छा लागिरहेको थियो । तर जीन्दगीको ५१ बसन्त पार गरिसके पछि पनि आत्मालाई भेटाउन सकिन् साहै गाहो पो रहेछ आत्मालाई खोज्न त । जसरी समुद्रको गहिराईमा नपुणिकन अनमोल मोती भेटाउन असंभव हुन्छ त्यसै आत्मालाई खोज्न पनि त्यतिकै गहिराईमा पुर्नु पर्ने भैले महसुस गरें । त्यसैले आत्मालाई खोज्ने कार्यलाई भैले निरन्तरता दिन्दै गएँ ।

आत्मालाई खोज्ने कार्य सुरु भन्दा पहिला आत्माको अर्थ के हो ? त्यो कुरा थाहा पाउनु अति आवश्यक भएको भैले महसुस गरें । आत्माको वास्तविक अर्थ नजानिकन गहिराईमा पुरन निकै गाहो हुने रहेछ । आत्माको अर्थ के हो त ? आत्माको अर्थ हो 'म अथवा आफू' । आत्माको अर्थ म अथवा आफु भने यसलाई खोज्न म अथवा आफु भित्र पस्तु पर्दौरहेछ । म अथवा आफु भन्ने को त ? यदि म अथवा आफु भन्ने कोहीव्यक्ति हो भने म अथवा आफु भित्र आत्मा भन्ने कैनै तत्व हुनु पर्याए । साथै सबै कुरा आफुले भनेजस्तै हुनु पर्याए । आफुले सोचे जस्तै हुनु पर्याए । तर यहाँ त आफुले भने जस्तै सोचेजस्तै कैहि पनि नहुन्दोरहेछ । सबै कुरा ठिक विपरित नै हुन्व्यो । जस्तै बुढो हुनु कसैलाई मननै पर्दैनय्यो । तैपनि दिनपर दिन हामी विस्तारै चाउरे पर्दै गएको हुन्छ । दुख कसैलाई मन पर्दैन तैपनि कुनैन कुनै प्रकारका दुःख आइपरेकै हुन्छ । यदि आत्मा भन्ने तत्व आफु भित्र हुन्दो हो त आफुले भनेजस्तै सोचेजस्तै सबै कुरा हुनु पर्याए । तर यसको विपरित कार्य भझनै रहेको हुन्छ । भनिन्छ प्रत्येक जीवात्मा भित्र आत्मा हुन्छ रे । हो यो कुरा सय प्रतिशत सहि हो । यस करालाई हामी सबैले व्यवहारिक पक्षमा मानिआएका हुन्छौ । तर आफु भित्र आत्मालाई कसरी खोज्ने ? कहाँ खोज्ने ? टाउकोमा ? मुखमा ? आँखामा ? नाकमा ? कानमा ? छातीमा ? पेटमा ? हातमा ? खुदामा ? कहाँ खोज्ने आत्मालाई ? एक छिन त अल्लमल्ल पर्ने भ ।

सर्वप्रथम आत्मालाई खोज्ने कार्य भैले क्रमिक रूपमा टाउको देखि सुरु गरें । त्यहाँ त कालो रौं पो भेटाइछु । रौं भित्र छ कि भनेर खोज्न पुर्णे । त्यहाँ त छाला पो भेटाइछु । छाला भित्र पो लुकेर बसेछ कि भनेर हेर्न पुगेछ त्यहाँ त मासु र रगत बाहेक कैहि भेटिएन । त्यहाँबाट पनि अफु भित्र गएर हेरें त्यहाँ त खप्पर पो भेटाइछु । खप्पर भित्र छ कि भनेर हेर्न पुर्णे । त्यहाँ त गिदी पो भेटाइछु । टाउकोमा आत्मालाई नभेटिएपछि आँखा, नाक, कान, मुखमा क्रमशः हेर्दै गएँ । सबै ठाउँमा छाला, मासु रगत र हाड बाहेक कैहि भेटिएन । त्यहाँबाट फेरि घाँटी र गर्दनमा खोज्न पुर्गेछ त्यहाँ पनि छाला मासु रगत खाना र हावा जाने दुईवटा नली बाहेक कैहि भेटिएन । त्यहाँ पनि आत्मालाई नभेटिए पछि हातको पाखुरा देखि औलाको टुप्पो

सम्म खोज्दै गएँ । त्यहाँ पनि छाला, मासु रगत र हाड बाहेक कैहि भेटिएनन् । छातीमा खोजें, पेटमा खोजें कहिं कर्तृत आत्माको सुइङ्को पाइन । पछाडि ढाड देखि कम्मर हुँडै खुट्टाको औला सम्म पनि निरक्षण गर्दै गएँ कहिं कर्तृत पनि भेटिएन । शरिरको भित्र अंग प्रत्यङ्गमा पो लुकेर बसेछ कि भनेर निरक्षण गरें । अँहैं कहिं भेटिएन । अनि फेरि सोचें । आत्मा त मुटु भित्र हुन्छ रे भनिन्छ । त्यहाँ प्ले लुकेर बसेछैकि भनेर हेर्न पुर्णे । त्यहाँ त भन रगत र मासु बाहेक कैहि भेटिएन । ओ हो आत्माको दर्शन पाउन निकै गान्हो पो रहेछ । अब आत्मालाई कहाँ गएर खोज्ने ? आफूले आफै संग प्रश्न गरें । तर हिम्मत हारिन । म सय प्रतिशत आशावादी थिएँ आत्मा शरिरको कुनै भागमा लुकेर बसेकै हुनु पर्दैछ । यसलाई म भेटाएर छाइछु भनी भैले दृढ निर्णय गरें । पहिलेको खोज भन्दा अफु विशेष तरिका अपनाएर निकै गहिराई सम्म पुर्नु पर्ने भैले बहसुस गरें । तर जहाँ हेरे पनि पञ्च तत्वले भरेको त्यहि छाला मासु रगत र हाड बाहेक कैहि भेटिएन । अनि भैले सोचें । भैले त विपश्यना ध्यान केन्द्रबाट ध्यान विधि सिकेको थिएँ । त्यहि ध्यान विधिको सहारा लिएर आत्मालाई खोज्ने कार्य सुरु गरें ।

शरिर छाला, मासु, रगत र हाड द्वारा बनेको भए त्यस भित्र पो लुकेर बसेछ कि भन्ने मलाई शांका उत्पन्न हुन थाल्यो । त्यस भित्र खोज्ने कौतुहलता जागियो । छाला, मासु, रगत र हाडलाई चिरफार गर्दै जाँदा त्यहाँ भित्र त अतिनै साना साना शुक्ष्मतम तत्वहरू याने अणु र परमाणु पो भेटिन थाल्यो । अनि भैले बुझें प्रत्येक जीवात्माहरूको शरिरको बनावट त्यहि अणु र परमाणु द्वारा बनेको रहेछ । अथवा जीवकोषद्वारा निर्माण भएको रहेछ । शरिरको संचालन पनि कुनै कृतिम तरिकाद्वारा नभइकन प्राकृतिक स्वभावद्वारा संचालन हुने रहेछ भन्ने कुरा पनि भैले बुझें । एउटा उदाहरण लिउँ । गहुँको पिठोलाई पानी राखेर मुखियो भन्ने एक डल्लो हुन्छ । त्यसै प्रकारले जीवात्माहरूको शरिर पनि असख्य जीवकोषहरूद्वारा निर्माण भएको एक ढिक्को मात्र हो । पिठोको डल्लोमा कुनै जीवकोष नभएकोले त्यसले हलचल गर्न सकिन्दैन । तर जीवात्माहरूको शरिर जीवकोषद्वारा निर्माण भएकोले त्यसले बोल्न सबै, देल्न सबै, सुन्न सबै र हलचल गर्न सबै । यसरी सबयोक गर्न सकिने जुन शक्ति हो त्यसलाई हामी चैतन्य स्वरूप मानिआएका हुन्छौ । त्यसैलाई हामी आत्मा भनि मानिआएका हुन्छौ । शरिर भित्र छुट्टै आत्मा भन्ने तत्व नभेटिएपछि त्यहि चैतन्यता लाई नै हामी आत्मा भनि मानि आएका हौ । तर त्यो कुनै वास्तविक आत्मा नभइकन एक प्रकारका प्राकृतिक शक्ति (Natural Energy) मात्र हो । उसले अहाएजस्तै हामीले गरिआएका हुन्छौ । एउटा उदाहरण लिउँ । गाडिको स्टियरोलाई जतातिर छामायो गाडि पनि उतैतिर गुडेको हुन्छ । यो शरिरलाई पनि त्यहि प्राकृतिक

शक्तिले घुमाई गाखेको हुन्छ । आत्माको वास्तविक स्वरूपनै यहि प्राकृतिक शक्ति हो । यसलाई हामी बन अथवा चित्त भन्दै । यो चित्तले जस्तो जस्तो अङ्गाएको हुन्छ, त्यस्तै त्यस्तै हामी चलिरहेका हुन्दै । त्यसैले यो भौतिक शरिर भनेको चित्तको निमित्त मात्र हो । यो शक्तिलाई हामी देख्न सबैदैनौ यो अदृश्य हुन्छ । यसलाई हाम्रो मासुको आँखाले देख्न सकिदैन । बलाकि शरीरद्वारा महत्त्वस गरिने एक प्रकारको भावनामय शक्तिले मात्र यसलाई देख्न सकिन्दू भन्ने करा मैले बझौं ।

शरिरके कुनै पनि भागमा वास्तविक आत्मा भन्ने तत्त्व नभेटिएपछि ममा बुद्धको शिक्षा अध्ययन गर्ने इच्छा जागियो । साथै अध्ययन पनि शुह गरें । जसको परिणाम मैले आत्मा र अनात्माको भिन्नता बुझ्ने मौका पाएँ । भगवान् बुद्ध भन्नुहुन्छ “हामी आत्माबाद होइन अनात्माबाद हुनु पर्छ” अब प्रश्न उठाउ के हो त अनात्मा भनेको ? अनात्मा भनेको आत्मा विनाको शरिर भनी बुझ्न न पर्दछ” तर व्यवहारमा जुन हामी आत्मा भनि

मानिआएका छौं, त्यो त एक प्रकारको भ्रम मात्र हो । त्यही भ्रममा अल्लमलिएर हामी हाशो जीवनको प्रत्येक क्षणको सोचाई र कृयाकलापलाई संवृति सत्य (Relative Truth) तिर ढकेलै लगिराखेका हुन्छौं । सत्य तथ्य प्रमाण विना व्यवहारमा जुन हामी आत्मा मानिआएका छौं, ती सबै आ-आफ्नै तरिकाले मान्दै आएका हुन्छौं । सत्य के हो त ? वास्तविक सत्य याने प्राकृतिक सत्यलाई नै सत्य मान्नु पर्दछ । जसलाई परमार्थ सत्य (Absolut Truth) पनि भनिन्छ । शरीरमा विचमान प्राकृतिक शक्ति याने चेतना शक्ति लाई बुझिसके पछि आत्मलाई होइन अनात्मलाई पनि स्वतः बुझेर आउने रहेछ । यसलाई हामी साधारण व्यक्तिहरूले आध्यात्मिक ज्ञान विना बुझन सक्नैन् । मैले जुन आत्मा भनि मानि आएको थिएँ त्यो त अनात्मा भएर पो आएछ । मैले आत्मलाई खोज्दै जाँदा अनात्मा पो भेटाएछु ।

बुद्धं सरणं गच्छामि । धर्मम् सरणं गच्छामि ।  
संघं सरणं गच्छामि । भवत् सब्धं मंगलं ।

କେବଳ ଏକ ଅନୁଭବ ହେଲା

‘विषय अभी नहीं बात हो सके व्याकुन्तीलाई आशिष  
सहमता दिलाएं। मताहुँ जो नामावली—

दाता के नाम	रकम रुपये
१) विष्वदास दत्ताधर जनशहस्र	रु. 10,000/-
२) संजय, विष्वदास दत्ताधर जनशहस्रको पुण्यसुविधा दोषधर	रु. 5,000/-
३) दिलक्ष्मी दत्ताधर स्वयम्भू जनशहस्रको उपलब्धि	रु. 3,000/-
४) मणिहर्ता जगद्वाकर	रु. 2,000/-
५) लिलोचना ब्रह्मल लालिताल	रु. 1,500/-
६) रमेशनी कमलाकार विष्वदासज्जला	रु. 9,000/-
७) श्रीनेत्र दत्ताधर, स्वयम्भू	रु. 5,000/-
८) तीर्थलीला वस्त्राकार, अंकुषाई	रु. 1,500/-
९) भूरसरलभूमि दत्ताधर	रु. 1,000/-
१०) श्रीष्टा दत्ताधर, विष्वदासज्जला	रु. 1,000/-
११) गाराकमल दत्ताधर	रु. 300/-
१२) Mr. Fluppiero (Italy)	रु. 5,000/-
१३) लिला नीरा	रु. 1,000/-
१४) प्रिय दत्ताधर ज्ञानादिवदेव उपलब्धि	रु. 9,000/-
१५) पुष्पदेवी दत्ताधर	रु. 300/-
१६) विष्वदास विजित लालनी	रु. 1,000/-
१७) आरम्भिक प्रणाली दत्ताधर	रु. 1,000/-
१८) महावर्ष योगदान	रु. 1,000/-
१९) पुष्प लवाकर (५ विद्या विसी यशोव यात्ता विद्या)	रु. 1,000/-

१९७२ असाम एवं बांग्लादेश की स्थिति

कल्पा असारटी शिवरत्नम् देवी कृष्ण गाय लक्ष्मण  
दुष्टिं त्रिविक्षय तत्पा असारटा भवत्त्वं योग विजय अप्य  
त्रिविक्षय गाय लक्ष्मण तत्पा उत्तरार्थं विवर्तनी

नाम	उपनाम
१) गोपनाथ चौधरी विद्युतमंडल	१) बट्टा कुमार
२) शशीप्रसाद शास्त्री भेदा	२) एठोवा
३) विद्युत शास्त्री अमर	३) लक्ष्मण
४) शशीदास शास्त्री देवा अमर	४) रामेश्वर महान सशांतार
५) अमर शशीप्रसाद शास्त्री देवा	५) जाहाज शशांत
६) शशीन्द्र नाथा	६) फलफल
७) टिका गुरुक शैशिवामणी	७) शास्त्री नाथमणि शशांतम शशांतम
८) शशीदास एवं शिविता शशांत-लालिता	
९) शशीन्द्र गुरुक	९) लग्ना एवा
१०) शशीक शशीप्रसाद विद्युतमंडल शशांतम गुरु शशांतम	
११) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१२) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१३) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१४) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१५) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१६) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१७) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१८) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
१९) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	
२०) शशीन्द्र शशीप्रसाद शशांतम शशांतम	

## समाजको विकासमा धर्मको महत्व-४

■ डा. गणेश माली

शुरू देखिनने मानव समाज जेजस्तो अवस्थाहरूबाट गुज्जेर आइहरेको छ, सबै ठिकै नै लाग्न्छ- प्रकृति जन्य स्वभाविक प्रवृत्तिलाई मान्द्ये जातिले दोषको रूपमा कहिल्यै हेरेनन्- त्यस्तै आफै स्वभावबाट उत्पन्न मानसिक वृत्तिहरू, चाहे सातिवक, राजसिक वा तामसिक होस, अन्यविश्वास मिथ्यादृष्टि, विखण्डन, अनियमितता जनसंख्यावृद्धि आदिलाई दोष पूर्ण कहिल्यै देखेनन्। जुन् वातावरणमा कीट पतंग तथा अन्य जनावरहरू हुर्क्न्छन्, बढ्न्छन् तथा जस्तो तिनीहरूको स्वभाव बन्द्ध सबै तिनीहरूलाई स्वाभाविक ठिकै लाग्न्छ, त्यस विपरित हुन सक्छ वा विकल्प हुन सक्छ भनी कहिल्यै सोच्नेन्। त्यस्तै मान्द्ये जातिले आफ्ना समाज र आफ्ना स्वभाव धर्महरू जसरी चली आए त्यसलाई ठिकै देख्दै आए- यो यस्तै हो- भनि ठाने र स्विकार गरेर आएका छन्।

त्यसको एउटा उदाहरण को रूपमा- यस समाजको कलंकको रूपमा विकास भएका भिखारी वा दलित (अद्वृत) हरू लाई नै हेरौ- उनीहरूले आफूलाई समाजको एउटा स्वाभाविक अंगको रूपमा विकार गर्दैन्। जस्तो उनीहरूलाई व्यवहार गरिन्छ सबै ठीकै हो- यो यस्तै हो- भनि ठान्छन्।

त्यसकारण त्यतिबेला जाति धर्महरू निस्के तिनीहरू घट्ये धेरै जसोले प्रकृतिको एउटा रहस्यमय शक्ति वा मालिक, भनी कर्ता हर्ता, धर्ता, शक्ति को वारेमा मान्द्येहरू लाई बताए, त्यही शक्ति नै सबकुछ हो, त्यसलाई खुशी पार्नु हाम्रो धर्महो, त्यो शक्तिले चाहे हामीलाई ऐश्वर्य प्रदान गर्नेछ, त्यसको शक्तिले पृथ्वीमा वा प्रकृतिमा चमत्कारिक घटनाहरू घटन सक्छन्।

अब त्यो शक्तिलाई कसारि रिफाउनेत ? यस्को उत्तरमा अनेक तरिकाहरू निकाले- यज्ञ, दान, जप, तप, बलि इत्यादि। हामीलाई भन पर्ने अवश्यपनि उनलाई पनि भन पर्दै- मेवा मिष्ठान्न चढाउने बलि दिने- र उनलाई रिफाउने बाक्यहरू वोलेर खुशी गर्ने प्रयाहरू चले ।

यी सबै त भए तर समाज र समाजका दुःख, अशान्ति, राजसी सातिवकी वा तामसी मनो वृत्तिहरू- ज्यों का त्यो नै रहे- सबैलाई त्यही महाशक्तिको देन सम्भवी स्विकार गरे । गीतामा श्री कृष्ण भनुहुन्द्य- देहधारिहरूको श्रद्धा स्वभावतः तीन प्रकारको हुन्दै । सातिवकी, राजसी र तामसी । यसलाई ठीकसंग सुन” (१७ अध्याय, श्लोक २) त्यस्तै फेरी भन्नु हुन्छ “यो लोकमा दैव र आसुर यी दुई प्रकारका प्राणीहरूको सृजना भएको छ- दैवी र आसुरी” (अध्याय १६, श्लोक ६) “शत्रु रज र तम- यी तीन गुण देहमा रहने देहीलाई वाँधीराख्य” (अध्याय ४, श्लोक ५) ।

यो समाज यस्तै हो- यो दुखको खानीलाई यस्तै छोडेर, वैराग प्राप्त गरेर, सबै सुखको खानी उनै सर्वशक्ति सम्पन्न तत्त्वको शरणमा जाऊ- यही धेरै जसो धर्महरू को आव्हान रहेको छ । समाजबाट विमुख भई घरबार छोडी सन्यासी, भिक्षु, फकीर, भएर त्यही परमत्वको खोजमा लाग्नु नै धर्महरूले मान्द्येको जीवनको सार्थकता बताए । धेरै जसो धर्महरूले यस संसारमा पुण्य र पाप गर्नेहरू घट्ये पुण्य गर्नेहरू सुख भएको ठाउँ सर्वगमा

जान्द्यन् र पाप गर्नेहरू दुखेदुःख भएको ठाउँ नरकमा आन्द्यन् भन्ने अवधारणा बताए । अरुलाई सुखदिनु पुण्य र दुःख दिनु पाप ही भनी सम्भाए । अझ यो साराहीन दुःख सागर रूपी समाजलाई त्यागेर (आसक्ति छोडेर) यहाँ फेरि फेरि जन्म लिनु पर्ने वायताबाट पार भएर उही परम तत्त्वमा विलीन हुन आसति रहित हुन पनि सिकाए ।

धर्महरूको मूल ध्येय नै परमतत्वमा लीन हुने र सांसारिक जीवनमा पुण्यकार्य गर्ने रहेकोले- एकाध जना यस्तो गर्नेहरू पनि निस्के, तर उनीहरूले जुन् पुण्य कार्य गरे त्यसबाट समाजका केही व्यक्तिहरूलाई तत्काल केही धन, वस्तु, आदि प्राप्त भयो तर समाज ज्यों का त्यो नै रहे ।

धर्महरूले मान्द्येलाई एकताको सूत्रमा अवश्य बाँधे, सह धर्मीहरू एकत्र भई धर्म कर्म गरी बसे । तर विडम्बनाको कुरो यो छ कि समाजमा अनेक थरीका विचारकहरू निस्के र क्षेत्राकाल परिवर्थितहरू अनुसार विभिन्न प्रकारका धर्महरू बने, यसि भावै होइन, समय वितै जाँदा एउटै धर्मक पनि अनेक शाखा र प्राणाखा भए । फलत विखण्डनको कारण कलह भगडा र धार्मिक युद्धहरू पनि भयो । एक जमाना यस्तो ‘पनि आयो जब धर्म प्रचारको वहानामा विभिन्न देशका मान्द्येहरू यत्र तत्र भ्रमण गरे र जहाँ राज्य रहन योग्य ठाँके भेट्टाए, त्यहाँ प्रलोभन को कारण, त्यहाँका स्ववासीहरूलाई वल प्रयोग गरी हराई आफ्नो राज्य कायम गरीवसे । धेरै जसो धर्मको पछाडि अन्यविश्वास (श्रद्धा र विश्वास) को आङ्ग मात्र हुने हुँदा सत्य दृष्टि उत्पन्न गरेर भन्दा पनि तलवारको भरमा अथवा धन बान्यको लोभमा धर्म परिवर्तन गर्ने लहर पनि चल्यो ।

यसरी प्राकृतिक रहस्य थाहा पाउने क्रममा धेरै जसो धर्महरूले एउटा परमतत्व, परमशक्ति सर्वज्ञ, सर्वशक्तिमान, सर्वव्यापी तत्त्वको सृजना गरेर समाजका कुरस्कारलाई जस्ताको तस्तै छोडेर विखण्डनको खाडल मा पुरिन पुगे भने मानिसहरूमा विभेद विखण्डनको प्रवृत्तिको साटो एकता र समाजका आधारारा र मेलमिलापको बातावरण सृजना गर्ने काममा पनि यी धर्महरू पूर्णतया असफल नै रहे ।

माथि वर्णन गरिने प्रकृतिका दोषपूर्ण प्रकृत्याहरू र मान्द्ये जाति कै स्वभाव जन्य दोषहरूको कारण मानव समाज जुन नारकीय दुख अशान्तिको आगोमा जली रहेको छ, त्यसलाई हुखागिन निशाई ठीक बाटोमा ल्याउन पनि हामीलाई धर्म कै प्रयोजन रहेको छ, तर त्यो धर्म संसारबाट विराग (World worthlessness) प्राप्त गर्ने नभै समाजमा भइ रहेका दोषहरूलाई सच्याउने धालाको हुनु जरुरी छ ।

हाम्रो विश्वका प्रकृत्याहरू सबै कार्य-कारण श्रुतिलामा आधारित छन् । प्राकृतिक प्रकृत्या पनि सकारण नै उत्पन्न भैर हेकाल्न, सकारण नै बदलिरहेका छन्, मान्द्ये जातिबाट हुने स्वभाव-धर्महरू जुन् दोष पूर्ण देखिन्दून त्यस्तै पनि कारणहरू छन् । एउटा सानो उदाहरण लेखी- येरो र तेरोको विभेदलाई हामी विखण्डनको मूलकारण मान्द्ये तर यो विभेद सकारण उत्पन्न भएको छ । सबै व्यक्तिलाई ‘म’ छु भन्ने आफ्नो

अस्तित्वको अनुभव हुन्छ, किनकि कुनै पनि व्यक्तिको मस्तिष्क र स्नायु पुञ्जहरू बाहिर वातावरणबाट संचेतना (Sensations) लाई मात्र थाहा पाउने हुँदैन स्वयं स्नायु र मस्तिष्क भित्र हुने हलचललाई पनि 'म' र 'भेरो' को लम्पा अनुभव गर्दछ । यसरी सबैको 'म' र 'भेरो' परिस्थिति, देश काल अनुसार भिन्न-भिन्न हुन्छ । त्यसकारण 'म' र 'उ' मा भैं हुने करा स्वतः सिद्ध छ र स्वाभाविक पनि ।

अब एकजना बच्चाको हातमा एउटा रासो खेलौना छ भने अर्को बच्चा, जसको हातमा त्यस्तो खेलौना छैन, त्यस्मा पनि त्यस्तै खेलौना मेरो पनि होस् भन्ने चाहना उत्पन्न हुन्दै, यो लोभ पैदा हुनु पनि एउटा स्वाभारिक प्रकृया हो, लोभवाट प्रहणगर्ने इच्छा पैदा हुन्दै, उसले खेलौना हुने बच्चा संग खेलौना लिने इच्छा जाहेर गर्दै । अब खेलौना दिउँ वा नदिउँ भन्ने भावना अर्को बच्चा प्रति उस्को करतो सम्बन्ध रहेको छ त्यसमा भर पर्दै, जून् कि अह धेरै अगाडिका प्रकृयाहरूमा निर्भर गर्दै । त्यसैमा अर्को बच्चाले मान्दा नदिने वा दिने इच्छा निर्भर गर्दै । परिवृद्ध दिन भने अर्को बच्चाले लोभ वश खोसेर लिन पनि सबै अथवा भैगो भनि छाडिदिन पनि सबै, यसको पञ्चाहि पनि धेरै प्रकृयाको श्रृंखला रहेको हुन्दै । यदि खोसेर लियो भने अर्को बच्चाको मनमा 'कोष्ठ' उत्पन्न हुन्दै, यदि दोओ बच्चा भन्दा उ बलियो छ भने फेरि खोसेर लिन्दै, छैन भने करतो प्रतिकृया जनाउन्दै त्यो पनि धेरै अगाडिका संस्करहरूमा निर्भर गर्दै । यसै सिलसिलामा 'भय' पनि उत्पन्न हुन सबै, डर नै भयमा रुपान्तरण हुन्दै । अथवा भगडा (खोसाखोस) पनि हन सबै ।

यी सबकुरा क्षणभरमा हन्त्यन्- प्राकृतिक स्वभाव वश-  
कार्यकारण श्रृंखला अनुसार। यसप्रकारको तनाव झगडा कै वृद्ध-  
रूपमा समाजका धेरै जसो झगडा र अशान्ति भैरहन्त्यन्।

आफूलाई अरु भन्दा फरक देखे विभेद यति प्राकृतिक छु कि धर्मले पनि यसलाई बदल्न गहारो हुन्छ । "विद्या विनय सम्पन्न ब्राह्मण, गाई, हाति, कुकूर र अछूत (दस्ति) - सबैमा विदानहरू समदर्शी हुन्छन्" (गीता) तर यसको एउटा पनि उदाहरण पाउन मुश्किल छ । व्यवहारमा फरक भैहाल्द्य ।" त्यस्तै अरु बच्चा पनि तिमी जस्तै हो उसलाई पनि खेलौना खेल्न देउ ।" भनी ढूला-बडाले सिकाउदा ढूला बडाको डरले एक छिन त मान्दा, तर त्यो खेलौना त मेरो भन्ने आब मनमा रहीहाल्द्य, केहि छिन पछि (ढूला-बडाको नियन्त्रण नहुँदा) पुनः ढाह, लोभ, निस र वलप्रयोग शुरु हुन्छ । दुवैलाई एउटा खेलौना दिएर शान्ति गर्न सकिन्द्य । यही नेर सामाजिक न्यायको कुरा र स्वभाव धर्ममा परिवर्तनको कुरा आउँद्य । समदर्शी र समताको भावना त्याउन, निखण्डन र विभेद हटाउन, मेरो तेरोको भफ्मेला हटाउन मेल भिलाप बढाउन, क्वेल उपदेश र धर्म कथा सुनाएर उत्पन्न गर्न असम्भव प्रायः हुन्छ, किञ्चिकि विभेदको संस्करण धेरै गहिरो वसी सकेको छ, डण्डा, ऐन कानूनको भरमा पनि विभेद र विसम्बद्धि रहेको हामी समाजमा देखी रहेक छौं, स्वार्थ समान भएका गृहहरू को गुट वस्ती एक क्षणको लागी हुन सक्द्य तर स्वार्थ वा भेद फेरि विभेद हुन्छ ।

समाजको विकासको लागि धर्म र धार्मिक व्यवहार त आवश्यक हुन्दै छ, तर कस्तो किसिमको धर्म र धार्मिक व्यवहारको जरूरत हुन्दै र त्यसलाई समाजमा कसरी परिपालन र कार्यान्वयन गर्न सकिन्दै भन्ने बारे गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ । ■

અધ્યાત્મ

★ समाचार ★

१०८० विद्युतीय संस्कारण

विष्णु ने १९८० अक्टूबर चारियां बोला तीव्रतयत गारी  
उच्चायं हृषि सम्भव विभिन्न भाषाओं यांत्रिकीयत्वात् सम्बन्धित  
गोपनीय व्याख्यात्मक तीक्ष्णा सहज प्रस्तुत वितापा गारएका  
प्रभावात् दृ ।

## प्राचीन वैदिक विद्या का सिद्धान्त

१०६३ वार्षिक १२ लाख रुपये की रकम।

सलिलपर बाट विहार संथान आगम देख रुप मन्त्री  
मानसीय श्री अमितज्य चतुरायको प्रभु आतिथ्यमा सञ्जलि एक  
कवितामाला देपदा परिवर्ति रिकात्य दाय गहान लिलिपुरले  
३०५ र सालमा प्राप्तित शिक्षामा उपिल उक्तामा उक्तामा उक्त  
उपिल उक्तामा उपिल उक्तामा उपिल उक्तामा उक्तामा उक्त

(३) शास्त्रोत्तरीय परिवर्तन शिक्षा

२०८ वार्षिक सामग्री कलेज

卷之三十一

‘ताम्रमणा वैद सम्हार वौद्य ल्यापामह तुष्ट नामेदाको  
सम्पूर्ण आयोजनामा विद्यार्थीहरू (पाठ्य पाठ्यालाभ) को द्वितीय (२०५६  
वसार २७ वटा) निर्माणान्त याइलेपछको विद्याप भन्ने एक क्वाड्रिली  
प्रसामो वापरास्थितिगामी दृढ़ भजा र अस्तित्वाले दायराम हम सम्पूर्ण  
प्रएको यिद्धि। याही भन्नेवाट यन्त्रशील विधिना योगावलयमध्येको उत्तर  
कार्यक्रममा ओ शान्तभाष्ट डॉलिलो विद्यालय तथा विद्यालय प्रबन्ध  
कोष याएको विद्या भन्ने जोक्याहादु योग्य र विद्यार्थीले याक्याले  
पाठ्य वापरासामान्यक विषयालहुमा आफ्ना धारणा व्यक्त भन्ने पाएको  
थिए। तर चूँ बहादुर रिक्षेनको विद्यापीठाल्यामा विद्यालिले उत्तर  
कार्यक्रममा ल्याप्त क्रमारूपालाईत्तर व्यव्यापाद व्यक्त भावालागाले यिद्धि  
उपर्युक्त वाम्पाट विद्याले लाग्नाप भवल्यामा अत्यन्त विद्यार्थीको यिद्धि।

1970-1971  
1971-1972  
1972-1973  
1973-1974  
1974-1975  
1975-1976  
1976-1977  
1977-1978  
1978-1979  
1979-1980  
1980-1981  
1981-1982  
1982-1983  
1983-1984  
1984-1985  
1985-1986  
1986-1987  
1987-1988  
1988-1989  
1989-1990  
1990-1991  
1991-1992  
1992-1993  
1993-1994  
1994-1995  
1995-1996  
1996-1997  
1997-1998  
1998-1999  
1999-2000  
2000-2001  
2001-2002  
2002-2003  
2003-2004  
2004-2005  
2005-2006  
2006-2007  
2007-2008  
2008-2009  
2009-2010  
2010-2011  
2011-2012  
2012-2013  
2013-2014  
2014-2015  
2015-2016  
2016-2017  
2017-2018  
2018-2019  
2019-2020  
2020-2021  
2021-2022  
2022-2023  
2023-2024  
2024-2025  
2025-2026  
2026-2027  
2027-2028  
2028-2029  
2029-2030  
2030-2031  
2031-2032  
2032-2033  
2033-2034  
2034-2035  
2035-2036  
2036-2037  
2037-2038  
2038-2039  
2039-2040  
2040-2041  
2041-2042  
2042-2043  
2043-2044  
2044-2045  
2045-2046  
2046-2047  
2047-2048  
2048-2049  
2049-2050  
2050-2051  
2051-2052  
2052-2053  
2053-2054  
2054-2055  
2055-2056  
2056-2057  
2057-2058  
2058-2059  
2059-2060  
2060-2061  
2061-2062  
2062-2063  
2063-2064  
2064-2065  
2065-2066  
2066-2067  
2067-2068  
2068-2069  
2069-2070  
2070-2071  
2071-2072  
2072-2073  
2073-2074  
2074-2075  
2075-2076  
2076-2077  
2077-2078  
2078-2079  
2079-2080  
2080-2081  
2081-2082  
2082-2083  
2083-2084  
2084-2085  
2085-2086  
2086-2087  
2087-2088  
2088-2089  
2089-2090  
2090-2091  
2091-2092  
2092-2093  
2093-2094  
2094-2095  
2095-2096  
2096-2097  
2097-2098  
2098-2099  
2099-20100

325-1000 325-99 325-1000 325-99

—मिठे रुपरुप मात्राया आवला खण्डे गण्डालीहारा  
क्षम तर तो न्याया दिस विचित्र बुद्धिक्षयात तपि वस्तु  
विद्या विद्या विद्या !

अपि दिव्यं पदम् गणसामैत्राद्यक्षे आयोजनापा  
त्तम् अप्याद्युपास्य व्यादित्याम् भवत्याम् गीत्याम् वस्तु  
द्युपास्या गतिपासाम् ज्ञानामाला एवम् वस्तुत्याम् गतिपास  
म् इमां वस्तुत्याम् वस्तुत्याम् वस्तुत्याम् वस्तुत्याम्  
वस्तुत्याम् वस्तुत्याम् वस्तुत्याम् वस्तुत्याम् वस्तुत्याम्

# संस्कारको प्रभाव

■ नरेन्द्रनाथ भट्टराई

बाल्यकालदेखि परेको बानी, संस्कार, मान्यता, आदि कडा रूपमा जीवनभर हामीमा रहिरहन्छ । जस्तो खानपीन, रहनसहन, बातावरणमा हामी हुक्न्छौं । त्यसै छाप हामीमा पर्दछ । तापनि गतिलो गुरु मिलन सक्यो वा भेटियो भने जितिसुकै गाढा रूपमा परेको छाप पनि पलभरमा हट्टन सबद्ध ।

“एक पटकको घटना हो, एउटा गर्भवती सिहिनी शिकारीको हातबाट बच्चन भागदाखेरि उसको गर्भ पतन भएछ । संयोगको कुरा, त्यो बच्चा जंगली भेडाको बथानमा खेच्छ । एउटी माउ भेडीले त्यो बच्चालाई द्या गरेर आफौ दूध खाएर हुक्काउन थाली । भेडीको दूध खाएर, भेडाकै बथानमा चरेर त्यो सिंहको बच्चा हुक्कन थाल्यो । हुँदा हुँदै त्यो ठूलो भयो तर पनि भेडाकै बथानमा चर्ने, घाँसपात साने, भेडाले जस्तै कराउने गर्न थाल्यो । एकदिन एउटा सिंहले त्यो बथानमा आक्रमण गरेछ । सबै भेडा आफ्नो ज्यान जोगाउन भागे । त्यो भेडासिंह पनि सिंहलाई देखेर डराउदै कराउदै भागेको देखेर त्यो जंगली सिंहलाई आश्चर्य लाग्यो । यो भेडासिंहलाई पकेर कुरा नबुझी भएन भनी भेडालाई पक्न छोडेर त्यो सिंहले त्यसैलाई लघाउँ गएर पकियो । सिंहले पकेको त्यो भेडासिंह अरू भेडाले जस्तै गरी रूढै डराउदै ‘मलाई नमार । मलाई नखाउ, मलाई भेरो आफौ परिवार भएको ठाउँमा जान देउ’ - भनी बिन्ती भाउ गर्न थाल्यो । त्यसको कुरा सुनेर त्यो जंगली सिंहले- ‘तिमी भेडा होइनौ, तिमी त म जस्तै सिंह हौ, छोड यो भेडाको भीड र मसँग हिँड घरमा’ - भन्दा “होइन बाबा । मत भेडा नै हुँ, तिमी पो सिंह हौ मलाई नमार, नफकाऊ” भनेर त्यो भेडासिंहले भन्यो । यसरी जति सम्भाउँदा पनि केही नलागेपछि त्यो सिंहले घिच्चाउदै अली पर एउटा तलाउको छेउमा लगेर, ‘ल हेर त्यो पानीमा आफ्नो अनुहार । अनि हेर मलाई !’ भनेर त्यो भेडासिंहलाई पानीको नजिकै लगेर मुन्टो निहुङ्याई दियो । त्यो भेडासिंहले आफ्नो स्वरूपको प्रतिविम्ब पानीमा देख्यो । आश्चर्य । त्यो सिंह र आफू त एउटै पो रहेछ । आफ्नो सच्चा स्वरूपको उसलाई स्मरण भयो । अनायास उसको मुखबाट जंगल नै थर्काउने गर्नेना प्रस्फुट भयो, भेडा हरायो सिंह प्रकट भयो । भेडा हराएको पनि होइन उत सिंहनै थियो तर धारणा-मान्यता तथा संस्कारले गर्दा आफूलाई भेडा ठानेको मात्र थियो । ■

## शिक्षा-

बास्तवमा हामी शुदृ छौं, ज्ञानी छौं, सुखी छौं, तर बाल्यवस्थादेखि हामीमा परेको संस्कार, मान्यता, संगत, शिक्षा आदिले गर्दा सिंह जस्तै हामीले पनि आफूलाई एक ज्ञानी र दुखी जस्तो ठानेका मात्र हैं । हामीलाई चिनाइदिने, सही ज्ञान दिने सद्गुरु भेटिनु मात्र परेको छ ।

## धर्म पत्रार

धर्मकीर्ति विहारसा बुद्धपञ्चांश अनुहार ता

उत असार २० गते अष्टमी देखि विहारसा १० गते बौद्धीसम्म धर्मकीर्ति विहारसा बुद्ध पूजा र कौमुदीपूजा तथा अन्य यसले सच्चालाम भएको थियो ।

मिति	प्रदर्शन	विवरण
२०६३ असार २०	बीमवरी गरुदा	सयादी बाल्यवस्था
२०६३ असार २१	चमली गरुदा	धर्मकीर्ति विहार
२०६३ असार २२	चमली गरुदा	धर्मकीर्ति विहार
२०६३ असार २३	कुसम गरुदा	कुसम विहार
२०६३ असार २४	प्राचिनी गरुदा	जयपत्री विहार

मैत्री बोधिसत्त्व विहारसा बुद्धपञ्चांश अनुहार ता

उत असार २० मग्लावार । मैत्री बोधिसत्त्व विहारसा बुद्धपञ्चांश धर्मवतीले कार्यक्रममा उपस्थित हुन्मध्यको लाई उसक उपासिकाहरूलाई प्रार्थना गराउन्मात्र बुद्धपञ्चांश सच्चालाम अनुभाएको थियो । यसावेद बुद्धपञ्चांश पद्धि भारतको सारानाथ शित्य बुद्ध विहारसा राई जाति भएका सयादी वण्णधन्जले मानव जीवन सफल चाल्यात लागि अत्यावश्यक स्पैल, मैत्रीचित्त एवं भावित विषयमा अभीरेशना गर्नु भएको थियो । उहाले चर्मी जापानी विषयमा गर्नु भएकोलाई शिक्षुणी धर्मवतीले नेपालभाषायात खलान्तर गर्नुभएको थियो ।

यसदिन स्वयम्भू जानमाला भजन खल बाट तापमाला भजन प्रस्तुत गरिएको थियो । भने कार्यक्रममा उत्तराधित हुन्मध्यका गुरुमाहात्म लगायत सबै उपासक दर्शना दिएन्त उत्तराधित उपासक साहिलामात्र चिनीशोभा तुलाधर उपासक दर्शना भएर भग्न भागको तरफबाट जलपान दान गर्नुहोस् भाग उत्तराधित गर्नुभएको थियो ।

स्मरणिय छ, यस मसालेहार गरिएरसा उत्तराधित सिनेमा भवन प्रालिका द्वारा प्रोग्राम्टा भोजन सप्ताहको उपासकाट १ लाख ३५ हजार ५ संख्या लागाउन्ना दूस उपासक दर्शनात उत्तराधित पूज्य सज्जय गर्नु भएको समाचार पनि प्राप्त भएको छ ।

## निवारण मूर्ति किण्डोल विहारसा

### महासम्यसान पाठ सम्पर्क

२०६३ जेठ २८ गते बाइतबाट

स्थान निवारण मूर्ति किण्डोल विहार सम्यक

यसदिन जेठ पूर्णिमाको उपलब्धिमा निवारण मूर्ति किण्डोल विहार सम्यक शिक्षुणी यात्रा धर्मवतीले उत्तराधित महासम्यसान पूजा पाठ सम्पादन अनिएको थियो । उपलब्धिमा निवारण मूर्ति किण्डोल विहारसा धर्मवती गुरुमाहात्म धर्मदर्शनात उत्तराधित शिक्षुणी

## पुज्य गुरुमाँ धर्मवती प्रति उपहार

■ लक्ष्मी हीरा तुलाधर

पूर्णिमाको दिन किन्डोल निर्वाण मूर्ति विहारमा पूज्य गुरुमाँ धर्मवतीको अध्यक्षतामा अन्य गुरुमाहरूद्वारा महासमय सूत्र पाठ गर्ने कार्यक्रममा भाग लिन मलाई मौलिनी गुरुमां तथा धर्मविजया गुरुमांहरूले निमन्त्रणा गर्नु भयो ।

कपिलवस्तु र कोलियाको विचमा रहेको रोहीणी नदीको विषयमा दुई सम्भवाजुभाईहरूको विचमा हुन लागेको लडाईलाई पानीको भन्दा रगतको मोल ठूलो भन्ने कुरालाई वहाँले रास्त्री बोध गराई रोक्नु भयो । वहाँको प्रवचनबाट बोध भई पाँच सय दाजुभाईहरू पिक्छु भई भगवान बुद्धसंसार पछि लागेर महावनमा पुगेर वहाँ स्वयम्भले पाठ गर्नु भएको सूत्र यो हो ।

म मेरी छोरीको साथ निर्वाण मूर्ति पुगें । निर्वाण मूर्ति नयाँ विहारको दृश्य देखेर मेरो मन हर्षले गङ्‌ गङ् भयो । मलाई यो विहारको बनावट एकदम रास्तो र सन्तोष लाग्यो । किनभने म यो विहारमा नपुगेको अलि धेरै समय भइसकेको थियो । यै दृश्यमा तलीन भएर विहार हेरि रहेकी थिएँ । धर्मवती गुरुमाले उहाँको जन्मदिनको उपलक्षमा धर्मकीर्ति विहारमा अधिधर्म सूत्र पाठ गर्ने कार्यक्रममा भाग लिनको लाग्यि निमन्त्रणा दिनु भयो । निमन्त्रणा पाएर म अति खुसि भई । अनि मैले गुरुमांको जन्मदिनको उपलक्षमा के उपहार चढाउँ भनी विचार गर्न थालै । त्यही दिन राती गुरुमांलाई चढाउन यहि उपहार लेउन कलम चलाएँ । आशा छ वहाँले यो मेरो सानो मैत्रीपूर्ण उपहार जहर पनि ग्रहण गर्नु हुनेछ ।

यो किन्डोल निर्वाण मूर्ति विहारको जापनै मौलिकता छ । विशेष प्रकारको सौन्दर्य र तेज यहाँ छ जस्तो मलाई लाग्यो । जस्तो शीलवान व्यक्ति एक साधारण विना श्रृंगार र विना गहनामा पनि अति सुन्दर तेजिलो देखिन्छ । त्यस्तै यो विहार पनि यद्यपि यो पूर्ण रूपमा तयार भएको छैन । यस्मा आफै विशेषता छ ।

धेरै बर्ज पहिले देखि हामी यो विहारमा वर्षको एक चोटि हामी स्वर्णीय आमाको सम्भन्नामा भोजन दान गर्न जाने गर्थ्याँ । त्यसबेला यो विहार नाजुक अवस्थामा थियो । साथै विहारमा अवस्थित गुरुमाहरू पनि धेरै जसो बृद्ध अवस्थामा पुगिसकेका थिए । कोहि कोहि त विरामि भई शैयामा पर्नु भएको हुन्यो । हामी त्यहाँ भोजन दान गर्न जाँदा वहाँहरू अति खुशी हुने गर्थे किनकी बृद्धाहरू बाहिर भोजन जान असमर्थ हुनु हुन्यो ।

हेरेक वर्ष हामी त्यहाँ पुगदा एक न एक गुरुमाँ यो संसार बाट विदा लिएर गई सकेको हुन्यो । क्रमशः एक एक गरी गुरुमांहरूको संख्या धमादधम कम हुँदै थयो । हाल त्यहाँ पहिलेका बृद्ध गुरुमांहरू एक दुई जना मातै बाँकि हुनु हुन्यो । यो देखेर हामी पनि यस्तै बृद्ध भई एक दिन यो अनित्य संसारबाट अलगिगएर जानु पछि भन्ने कुराको चेतना संकेत गराई दिन्छ ।

विहारको अवस्था धेरै नै जीर्ण भईसकेको साथै विहारमा अवस्थित गुरुमाहरू पनि शक्तिहीन भईसकेको मौकामा चौका

हानि विहार बिकि हुन लाग्यो । अति दुःख र लाज मर्नु कुरा विहार बिकि कस्तो आश्चर्यको कुरा ? सुन्दा मातै पनि पाप लाग्दो ।

यो विहारको ऐतिहासिक पन्ना पलटाएर हेर्दा यसको स्थापना २००८ साल कार्तिक २८ गतेका दिन धर्मचारी गुरुमाले गर्नु भएकी थिइन् ।

धर्मचारी गुरुमां एक साधारण नेवार परिवारमा हुर्किएकी महिला थिइन् । पछि ठूली भाष्टिविद्धि वहाँ एक सफल गृहिणी पनि बन्न पुगिन । वहाँको घर काठमाडौंको ईटुवहालमा थियो । आफ्ना श्रीमान् र केटाकेटीहरूको निधनबाट विरक्तिई यो संसार नित्य होइन रहेछ भन्ने कुरालाई रास्त्री थाहा पाई वहाँले गृहत्याग गरेर एक त्यागी गुरुमां बन्न पुगिन् ।

धर्मचारी गुरुमांमा शिक्षाको कमिनै थियो । किनकी त्यसबेला स्त्रीहरूलाई शिक्षा दिने चलन थिएन् । स्त्रीहरूले पढ्दो भने स्त्रीहरू विग्रिन्द्वन् भनियथ्यो । यसकारण स्त्रीहरूलाई पढ्दने मौका नै थिएन् । तैपनि वहाँ अति साहसीलो नारी हुनहुन्यो । वहाँमा बुद्धधर्म प्रति ठूलो आस्था तथा श्रद्धा थियो । स्त्री जातिले पनि कोहि न कोहि गर्न सबद्धकृत भन्ने कुरा वहाँले किन्डोल निर्वाण मूर्ति विहार स्थापना गरि प्रमाणित गरि दिनु भयो ।

त्यस बख्त त्यागी गुरुमांहरू बस्नको लागि कुनै विहार थिएन् । किन्डोल विहार थियो जुन अहिले पनि विचमान छ । तर त्यहाँ गुरुमांहरू बस्नको लागि त्यातिको व्यवस्था मिलेको थिएन् । यसकारण आफू त्यागी गुरुमां भई सकेपछि गुरुमांहरूका लागि छुटै एउटा विहार निर्माण गर्ने साहस गरिन् । त्यसबेला नेपालमा राणा शासन थियो । बुद्ध धर्म प्रचार प्रसार गर्नेहरूलाई रोक लगाई राखेको थियो । सजार्य दिने गर्दथ्यो । यस्तो बेलामा पनि वहाँ कति पनि नडराई निर्धारक भई अति दुःख कष्ट सही आफै निजी सम्पति लगाई २००८ साल कार्तिक २८ गतेका दिन यो निर्वाण मूर्ती किन्डोल विहारको स्थापना गरिन् ।

भाग्यको कुरा त्यस बेला नेपालमा प्रजातन्त्र आएको थियो । यसकारण वहाँलाई विभिन्न प्रकारका अप्लाचारा समस्याहरू टाढिदै गए । यो विहार निर्माण गर्नमा वहाँको ठूलो भूमिका छ । काठमाडौंमा त्यसबेला कहिं पनि नभएको अति आकर्षक निर्वाण मूर्ती बनाउने मनमा आउनु पनि वहाँको बुद्ध धर्म प्रति आस्था र श्रद्धाको प्रतिविम्ब हो । यस्तो ठूलो मूर्ती बनाउनको लागि वहाँलाई कति व्यवस्था मिलाउनु पर्यो होला । कति दुःख भयो होला । कति अप्लाचारा समस्याहरू आए होलान् । जुन बेला अहिलेको जस्तो मेसिनबाट बनाउने औजार थिएन् । यातायातको कुनै सुविधा थिएन् सबै कुरा हातले बनाउनु पर्दथ्यो । जे चीज पनि मानिसहरूले बोकेर लानु पर्दथ्यो । जानलाई पनि हिंडेरै जानु पर्दथ्यो । यस्तो सबै किसिमका तीता, मिठा अप्लाचारा समस्याहरूबाट पनि कति नडराई धैर्य गरि वहाँ अगाडि बढ्दै गईन् र सफलता हाँसिल गरि ठूलो पुण्य

कमाएर थइन् । वहाँ धर्मको साथ साथै वहाँ एक आदर्श गुरुमांको चोतक पनि बनेर गइन् ।

बुद्धिमानीहरूलाई धेरै पढ़नु पडेन् । सानो एउटा मुख्य सार भनी दिए परिष्ठि उसले छिट्ठै त्यस पश्चाडिका अर्थहरू बुझिसकेको हुन्दू भने जस्तै धर्मचारीमा पनि बुद्ध धर्म प्रति ठूलो श्रद्धा भएको कारणले उहाँमा शिक्षाको कमी भएता पनि उहाँ अलि शिशालु थिइन् । उहाँलाई अहिले जस्तो ठूलठुला भन्तेहरूबाट प्रवचन सुन्न पनि त्यक्तिको मौका थिएन । किनभने अलि अलि यहाँ भएका भिक्षुहरू तथा बौद्ध धर्मालम्बीहरू सबैलाई सरकारले देश निकल्ना गरेको थियो । धर्मोदय सभा भन्ने बुद्ध धर्म सम्बन्धी एक संस्था थियो । त्यसमा पनि बन्देज लगाई दिएको कारणले यो संस्था भारतमा गएर चलाउनु परेको थियो ।

तर खाने मान्छेलाई जुङाले छेदैन भन्ने उखान जस्तै आन्तरीक हृदय देखि गरी हाल्चु भनी साहस गरी सकेकी धर्मचारी गुरुमांलाई केहिले पनि छुन सकेन । वहाँ धमाधम अगाडि बडी काम गर्दै गर्इन् फल स्वरूप विहार निर्माण गर्न सक्छ भइन् । गुरुमां बनी ठूलो पुण्य हाँसिल गरेर जानु भयो ।

आश्चर्य । अति आश्चर्यको कुरा यस्तो एक गुरुमांले आफ्नो जीउ धन समर्पित गरेर स्थापना गरेर जानु भएको विहार आज बिकिमा रे, कस्तो लाज लाग्दो कुरा ? कस्तो सुन्नमा पनि पाप लाग्दो कुरा ? विहार बिकिको कुरा सुनेर धर्मवती गुरुमां छटपटाउन थालिन् । उनी एक बौद्ध नारी भएको नाताले उहाँको हृदयमा ठूलो चोट लाग्यो । यो काम त म कुनै हालतमा पनि हुन दिने छैन । यो बुद्ध प्रति ठूलो अपमान हो भनि छिट्ठै उपासक उपासिकाहरूलाई बोलाई विहार रक्षा गर्नको लागि आक्षान गरिन् । उपासक उपासिकाहरूले पनि वहाँको वचनलाई शिरोपर गरि सबनेले सबदो भिहेन्त गरी विहारलाई निर्वाण मूर्ती विहारको नाममा अड्डा पास गराईयो । यस कार्यको लागि पूर्णरत्न वज्राचार्य सहित अन्य श्रद्धालु दाताहरूको ठूलो देन रहेको छ । धर्मवती गुरुमांले धर्मको जीत पाउनु भयो । यो भगवान बुद्धको जीतको फल हो । भगवान बुद्ध स्वयम्भूत भन्नु भएको छ कि सत्य सत्यनै हुन्दू असत्य कहिलै सत्य हुन्दैन । यो बुद्ध वचन प्रमाणित भएको हामिले थाहा पायो ।

साधु । साधु !! साधु !!!

अब फेरि धर्मवती गुरुमांलाई निर्वाणमूर्ति किन्डोल विहार संरक्षण गर्ने समस्या उत्पन्न हुन थाल्यो किनकी वहाँ स्वयं धर्मकीर्ति विहारमा वस्तु हुन्दू । त्यस समय किन्डोलमा बस्तु भएका गुरुमांहरू केहि संख्या मा त थिए तर वहाँहरू शक्तिहीन अथवा बृद्ध भई सकेका थिए । कोहि भने ज्ञानको कमीका कारणले उनीहरू नाम मात्रका गुरुमां भएर वसेका थिए । यसकारण यी विहारासी गुरुमांहरूबाट विहारको संरक्षण कहिल्यै हुन् सबैदैन बदनाम मात्रै हुनेछ भन्ने कुराको रास्तो ज्ञान उहाँमा थियो । अतः यो विषयमा वहाँ चिन्तित हुन् हुच्यो । अनि वहाँले स्थानमार (बर्मा) बाट आउनु भएका मोलीनी गुरुमां र आफ्ना चेली धर्मविजया गुरुमांहरूलाई यो विहारको संरक्षणको लागि सुमिन्ने निश्चय गर्नु भयो ।

त्यसबेला यी गुरुमांहरू बुद्ध गयाको मगध विश्वविद्यालयमा बुद्ध धर्ममा उच्च शिक्षा (P.H.D.) कोर्स हाँसिल गर्न अध्ययनरत थिए । धर्मविजया मेरी वहिनी भएको कारणले धर्मवती गुरुमांले बराबर मलाई वहिनी कहिले फर्किन्दैनन्त् ? कति पढन बाँकि छ भनी सोधिरहनु हुन्यो । मैले पनि अलि समय वाँकि छ भनी जवाफ दिन्ये ।

समय वित्तै गयो । भगवान बुद्धको सत्य र धर्मवती गुरुमांको आर्शिवादले मोलिनी गुरुमां र धर्मविजया गुरुमांहरूले बुद्ध धर्मको उच्च शिक्षा (P.H.D.) पास गर्न सफल हुनु भयो । साधु साधु साधु

म अति खुसि थाएँ । धर्मवती गुरुमां पनि धेरै नै खुसि हुनु भयो । धर्मकीर्ति विहारको अध्ययन गोष्ठि परिवारबाट धर्मविजया गुरुमांलाई बौद्ध शिक्षाको उच्च शिक्षा पदवी (P.H.D.) पाउन सफल भएको उपलक्ष्मा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम पनि सुसम्पन्न भयो । अति गौरव लाग्दो कुरो ।

धर्मवती गुरुमांबाट निष्वान मूर्ती किन्डोल विहार संरक्षण गर्ने अभिभारा मोलिनी गुरुमां तथा आफ्ना चेली धर्म विजया गुरुमांहरूलाई सुमिन्नु भयो । त्यसबेला मोलिनी गुरुमां आफ्नो लामो पढाई लिएर म्यानमारमा गएकी थिइन् । आफ्ना गुरुआमाको अमल्न वचन शिरोपर गरी आफूलाई जिम्मा दिएको कामको अभिभारा बोकि यो पुण्य कार्यमा म अवश्य प्रगति गर्दै जान सक्नेछु भनी श्री भगवान बुद्धसंग प्रार्थना गरी धर्म विजया गुरुमां विहार पसिन् ।

त्यसबेला विहारमा थोरै गुरुमांहरूको अवस्थिति थियो । विहार जीर्ण अवस्थामा थियो । अति फोहर थियो । ढोकामा खापा थिएन । धर्मिराले काठका दलिनहरू जीर्ण पारि सकेको थियो । हिंडनलाई नै डुरलाग्दो हलिने गर्द्यो ।

सबैभन्दा पहिले धर्म विजया गुरुमांले विहार सफा गर्न थालिन् । रंग रोगन लगाउन लगाईन् । मूल ढोकामा खापा राख्न लगाइन् । निष्वान मूर्तीमा दिन दिने आफ्नो हाताले कुचो लगाई सफा गर्न थालिन् । ठूलो श्रद्धाका साथ निष्वान मूर्तीलाई सेवा गर्न थालिन् ।

मलाई घरमा बस्दा किन्डोल विहारको विष्टि सम्फेर आउँदा कहिले कहिले आफ्नी वहिनी (धर्म विजया) को चिन्ता लागेर आँखाबाट आँसु झर्दियो । किनकी म एक गृहिणी भएको हुनाले उनीलाई आफ्नी वहिनीको नाताले हेर्न पुरुद्धु । तर वास्तवमा उनको म दिदीमा भन्दा बढि बुद्ध शासनमा छ भन्ने कुरा म कहिले कहिले विर्सन पुरुद्धु । त्यसकारण मैले उमीलाई केहि गर्न सकिन्दैन । उनीलाई रक्षा गर्ने श्री बुद्ध भगवान हो भन्ने कुरा सम्फेर आउँदा मलाई मनमा लागेका पीर सबै सेलाएर जान्दू । अनि म आफ्नो मनलाई दरिलो चारेर निर्धनक भई धीरज गरी बस्तुँ ।

मोलिनी गुरुमां तथा धर्मविजया गुरुमां पनि दिन रात विहार प्रगति कार्यमा तन मन धन दिई काम गर्न थाले । भगवान बुद्धको प्रार्थना गर्नु बुद्ध धर्म सम्बन्धी प्रवचन गर्नु, बुद्ध पुजा गर्नु, इत्यादि काम गर्दै त्यहाँका वासिन्दाहरूमा निष्वेर गएको भगवान

बुद्ध प्रतिको विश्वासको दियो फेरी विस्तारै बाल्दै स्थाउन सफल भईन् । धेरै उपासक उपासीकाहूँ आज ठूलो श्रद्धाका साथ विहार मा आई ध्यान वस्ने बुद्ध पुजामा भाग लिने, गुरुमांहरूको प्रवचन सुन्ने, भोजन दान गर्ने गर्न थाले ।

यति मात्र होइन मोलिनी गुरुमां र धम्मविजया गुरुमांहरूलाई यी विहारको रूप नौलो बनाउने ठूलो आकांक्षा भएको कारणले यी दुई जनाको विचमा बरावर विचारको आदान प्रदान भई रहन्थ्यो । बरावर विदेशमा जस्तो सिंगापुर, मलेसिया, अमेरीकाको विशिन्न विश्वविद्यालयहरूको निमन्ननामा गई थेर वादी बुद्ध धर्म भनेको के हो भन्ने विचमा प्रवचन दिई कक्षा लिई पठाउनु हुन्थ्यो । वहाँहरूको प्रवचनबाट धेरै विदेशीहरू विशेष गरेर अमेरीकनहरू धेरै नै प्रभावित भए । यसकारण एक महिनाको निमन्ननामा जाँदा वहाँहरू ६/७ महिना पनि त्यहाँ विताउन पन्यो । किनकी एक विश्वविद्यालयमा प्रवचन दिदा त्यो प्रवचन सुनी सके पछि अर्को विश्व विद्यालयले निमन्ननामा दिने र अर्को पछि अर्को गर्दै कार्यक्रम लम्बिने हुन थाल्यो । यसरी वहाँहरूको प्रवचन विदेशमा विदेशीहरूले अति महत्व पूर्ण र वहाँहरूको विश्वास पात्र बन्न वहाँहरू पूर्ण सफल भएर आई रहेका छन् । यो पनि हामी नेपालका त्यागी गुरुमांहरूको ठूलो सम्मानको विषय हो जस्तो भलाई लागदछ । यसरी आफ्नो देश नेपालमा बाहेक वहाँहरूले देश विदेशमा पनि बुद्ध धर्म प्रचार प्रसार गर्ने कार्य सुरुगरी रहेका छन् । यी सबै किसिमका क्रियाकलापको र सबैको हारगुहारको फल स्वरूप आज तिन वर्ष नपुढै नयाँ निर्मित विहार हाम्रो सामु खडा भईहरेको छ । यति छोटो समयमा पति धेरै अथवा ठूलो काम गर्न सक्नु भगवान बुद्धको सत्य वचनको फल हो ।

यसकारण यदि हामी सबैले आन्तरिक हृदय देखि भगवान बुद्धको सत्य वचनलाई विश्वास गर्दै अराडि बढ्दै गर्याँ भने पक्कै पनि भविष्यमा यहाँ एक प्रख्यात र गौरव पूर्ण त्यागी गुरुमांहरूको स्कूलको परिकल्पना गर्न सक्छौं । यी सबै प्रसंसनीय कामहरू धम्मवती गुरुमांको शुद्ध र प्रबल इच्छा तथा मोलीनी गुरुमां र धम्मविजया गुरुमांहरूको कठिन मेहनतको फल हो ।

सानै कलिलो उमेर देखि बुद्ध धर्म अध्ययन गर्ने र त्यसैमा उच्च शिक्षा हासिल गर्ने अति उत्सुकप्रेकी आमा बाबुको अति ममतामयि एकली छोरी भएर पनि आफ्ना आमाबाबुलाई छोडि कठोर परिश्रम गरी, दुख कष्ट सहि भागी भागी म्यानमार पुगिन भनेको कुरा त हामीले “योम्ह म्हयायर्” पुस्तकको अध्ययनबाट थाहा पाउन चाकदछौं ।

त्यहाँ वहाँले खाई नखाई, सुती नसुती मेहनत गरेर पढन थालिन् । इच्छा गरे पछि फल त अवश्य पाई हाल्दून भने जस्तै वहाँले आफ्नो मेहनतको फल सातवर्ष पछि धेरै नै राम्रो पाउनु भयो । वहाँ नेपालमा सबैभन्ना पहिले बुद्ध धर्ममा धम्माचरिय पास गर्ने गुरुमां भईन् । उक्त विचमा म्यानमारमा वहाँले उच्च श्रेणीमा प्रथम पदबी प्राप्त गरिन् । यो हाम्रो लागि अति गौरवको कुरा हो । वहाँलाई भगवान् बुद्धले नै यो शक्ति प्रदान गरेको होकी जस्तो लाग्छ ।

धेरै नै जेहेन्दार र मेहनती मुरुमां भएको कारणले वहाँलाई म्यानमारका नै बस्न वहाँको भन्ते गुरुमांहरूले अनुरोध गर्नु भएको थियो । तर वहाँ नेपालको सच्चा सुपुत्री भएको नातले वहाँले आफ्नो देशमा फर्की नेपाली मानिसहरूलाई बुद्ध धर्म भनेको के हो बसको आस्तविकता के हो भन्ने कुरालाई संक्षेप बुक्हाउन र प्रचार प्रसार गर्नु नै राम्रो ठूलो अभिभावा हो भन्ने कुरा वहाँको दित्री दिलमा गाडेको थियो । यो नै वहाँले ठूलो धर्म सम्बन्ध भएको थियो ।

म्यानमारका बस्ता स्वहाँक मानिसहरूमा बुद्ध धर्म प्रति श्रद्धा विश्वास र आस्ता देखि वहाँ जहिले भनि आफ्नो दिल दुःखाउनु हुन्थ्यो । नेपालको चीद भनाउँदाहरूमा बुद्ध धर्म भनेको के हो भनी नबुझी बुद्ध धर्म भनेको नै मूर्ती पुजा, अन्धिविश्वासमा लागि आफ्नो मतलब स्वार्थको लागि निर्दोष पशुपतीलाई बलिदिई पुजा गर्ने गरी हिंदूलाई तुलना भई रहन्थ्यो । वहाँ जहिले पनि कहिले नेपाल फर्केर यी मानिसहरूलाई बुद्ध को हो र कसरी उनीहरूको कानमा बुद्ध बचन सुन्नाई बुझाउँ भईहरून्थ्यो । त्यसैले वहाँ ठूलो धर्यको साथ यी दिनहरूलाई पर्खि खर्खि आफ्नो अध्ययनको सम्प्रय विताउनु भएको थियो ।

कोशिश गर्दै गएपछि सफल त अवश्य खड्दून्नै । धम्मवती गुरुमाले पनि आफ्नो अध्ययन समाप्त गरी राम्री विजयी भईन् । म्यानमारकी मागुण गुरुमांको साथ वहाँ नेपाल फर्कीन् । त्यसबेला वहाँलाई वहाँको आमाबाबुले पनि चिन्न सकेन् । किनकी वहाँ अहिले पहिलेकी गणेश कुमारी होइन् । अहिले वहाँ शीलवान गुरुमां भईसकेकी थिइन् । वहाँमा शीलको तेज थियो । त्यसैले पहिलेको गणेश कुमारीको रूप बदलेर एक तेजबान शीलवान धम्मवती गुरुमांको रूपले आमा बाबुको अगाडि देखा परिन् ।

एक पहेलो बस्त धारण गरेकी टाउकोको कपाल खौरेकी गुरुमां आफ्नो अगाडि उभेको देखेर केहि बैर वहाँका आमा हेराथुकुं र बुबा हर्षमान शाक्य अचम्म माने । पछि धम्मवती गुरुमां स्वयम्भुले म हजूरकी छोरी गणेश कुमारी हुँ भनी चिनाई दिए पछि आमा बादु दुवै जनाले आमाबाबाट हर्षको आँसु धारा बगाउन थाले । धेरै वर्ष पछि आफ्नो छोरीको मुख देख्न पाएकोले वहाँहरू अति हर्षित भए अति गौरव थाने । मन मनै धन्य धन्य भगवान बुद्ध भनी बन्दना गरे ।

नेपालमा फर्केर वहाँले सिःघलमा आफ्ना पिताले किनिदिनु भएको सिःघलको जग्गामा एउटा विहार बनाएर बस्त थालिन् । त्यहाँ बसि वहाँले उपासक उपासीकाहूँ र साना साना विचारीहरूलाई पंचशिल प्रार्थना गर्ने र त्यस्तो अर्थ बुक्हाउने, मानव जीवनमा पंचशिलको महत्व के हो भन्ने बुक्हाउने, बुद्ध पुजा गर्ने, बुद्ध धर्म सम्बन्धी अनेक उपमा दिई कक्षा भन्ने, पठन पाठन गराउने ईत्यादि कामहरू गर्न थालिन् ।

विस्तार विस्तारै वहाँको प्रवचनबाट प्रभावित हुन थाल्यो । थोरै समयमा धेरै उपासक उपासीकाहूँ विहारमा जान थाल्यो । उनी सबैको विश्वास पात्र बन्न सफल भईन् । वहाँलाई सबैले ठूलो श्रद्धाको दृष्टीले हेर्न थाल्यो । उहाँले

भरतीय भनेको के हो यस्ते मानव जीवनमा मानिसहरूलाई आई परेको आपत विपतबाट कसरी बचाउदछ भन्ने कुरालाई राष्ट्रीय विश्वेषण गरेर बुकाउनु हुन्थ्यो । साँचै भन्न भने नेपालमा बुद्ध धर्म प्रचार प्रसारमा वहाँको ढूलो देन छ । यस्तै आज वहाँ धर्मवती गुरुमाङ्को नामले प्रख्यात छिन् । हुँदा-हुँदा अहिले धर्मवतीको प्रवचन भने पछि सबैले हृदय देखि विश्वास र श्रद्धाका साथ सुन्न मन पराउदछन् ।

बुद्ध धर्मको नाममा मानिसहरूको मनमा छाई राखेको अन्य विश्वास विस्तारै हटाउन सफल भईन् । पञ्चशील पालन गराएर मानिसहरूको जीवनमा धैरै सुधारहरू ल्याई दिईन् । निर्दोष पशु पंक्षीको बलि दिई पुजा गर्ने काम पनि केहि मात्रामा कम गर्न सक्षम भईन् । यस्तो प्राणी हिंसा गन्यो भने धर्मको नाममा पाप संकलन गर्नु हो भन्ने विचार मनमा जागरण गराई दिनु भयो । गृहिणीहरूमा हुने गृहयुद्ध पनि धैरैनै कम गराउनमा उनी अति सिपालु हुनुहुन्छ । यसरी धर्मको नाममा समाज सुधार गर्ने काम पनि धैरै गर्नु भयो ।

यति मात्र होइन प्रशंशनीय कुरा यो छ कि वहाँले पुरुषहरूले साहस गर्न नसक्ने काम विश्व धर्मालम्बीहरूको अगाडि नाक देखाउन सक्ने नेपाली पनि हामीलाई बनाई दिनु भयो । यस्तै गरि चैत्यहरू बनाउने, जीर्ण चैत्यहरूलाई जिर्णोद्धार गर्ने, विहारमा स्वास्थ्य परीक्षण, रक्तदान गर्ने कार्यक्रमको सबै समय समयमा विभिन्न स्कलहरूलाई भाग लिन दिई बुद्ध धर्म संवन्धी हाजिरी जवाफ कार्यक्रम पनि गराउनु हुन्छ ।

विभिन्न देश विदेशमा जस्तो भारत, सिंगापुर, बैंकक, मलेसिया, वर्मा, श्रीलंका, ताइवान र अमेरीका आदि आदि देशहरूमा बौद्धतिर्थ यात्राको कार्यक्रम चलाएर उपासक उपासिकाहरूलाई बौद्ध तिर्थ, विदेशी विहार र त्यहाँका बुद्ध धर्म पालन गर्ने प्रथा पनि सबै अबलोकन गर्ने मौका पनि दिई रहनु हुन्छ ।

बुद्ध धर्म भनेको के हो नबुझ्ने मानिसहरू यहाँ धैरै-धैरै छन् । यस्ता मानिसहरूलाई पनि उनी मानिसहरूलाई हेरी कस्ता किसिमको मानिस हो उस्तै प्रकारले उस्को मन जितेर लिन सक्ने कथा भनेर उस्को मन जित्न वहाँ अति सफल भएकी छिन् । वहाँ समय समयमा TV बाट पनि प्रवचन दिई सबै मानिसहरूलाई बुद्ध धर्म चिनाउनु हुन्छ । साँच्चैनै भन्न भने यो वहाँको पूर्वजन्मबाट पाउनु भएको संस्कार हो । बुद्ध वचनबाट प्राप्त खुवी हो ।

आजको युग पहिले पहिलेको जस्तो आँखा चिम्लीकन

### प्राणप्राप्तात् विरप्तप्रतिरप्तिः

जप्तप्रप्तरी बन्त तथा अप्तप्रतिरप्तरी सम्भालि जो अप्तप्रप्तामा ताहकामी विवास्तो उपस्तामा उपस्तामा गिरा भैमोरियन अस्पतालमा जानी भएको विवासी, बौद्ध बढाउभम्भा रहेका बृद्धवदासह तथा मैत्री जेतु अप्तप्रतिरप्तीका वालिकामप्रप्तात् फलमपल, फ्रटी, विस्तुष्ट वितरण कार्यक्रम सम्पादन भएको उपस्तामात् ।

अन्य विश्वासमा लाग्ने युग होइन । एउटा सानो बालकले पनि यो के ? कहाँ ? कस्तो ? कहिले ? कसरी ? भन्ने सबाल गर्ने युग छ । यसकारण विना प्रमाणको कुरा गर्नु बेकार छ । यस्तो वेला वहाँले धर्मको फल के हुन्छ ? पापको फल के हुन्छ ? भन्ने कुरालाई उपमा दिई दिई सम्भाई बुझाई प्रमाण सहित प्रवचन दिनु हुन्छ । बुद्ध धर्म भनेको अन्यविश्वासमा आधारित छैन । यस कारण हाम्रो देश धर्मनिरपेक्ष देश भएको हुनाले को बोद्ध, को अबौद्ध भेदभाव यहाँ छैन । सबै धर्मालम्बीहरू विहारमा प्रवचन सुन्न आउँदछन् । प्रवचन सुन्न सबै उत्सुक छन् ।

यस्तो किसिमको सबैको मनमा बुद्ध धर्म प्रति विश्वास आस्था र श्रद्धा विकास गर्न सकेकोमा हामि सबै वहाँ प्रति कृतज्ञता ज्ञापन गर्दछौ ।

अन्तमा वहाँको ७२ औ जन्म दिवसको उपलक्षमा वहाँको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै वहाँले देखाएको बाटोमा नविराईकन हामी जान सकौ । साथै भोलिनी गुरुमां र धर्मविजया गुरुमाहरूले पनि कहिं केहि पनि विच्छ वादा बिना अगाडि लम्काई बुद्ध धर्मको विकास अभि राम्रो गर्न सक्नु भनी श्री भगवान बुद्ध संग प्रार्थना गर्दै वहाँमा यो सानो उपहार चढाउन्दू ।

साधु ! साधु !! साधु !!!

### बुद्धयात लुमाति

पाणी भाली विपासना

नमोबुद्ध नमोधर्म नमोसंघ खकि

भाव भक्ति भने तथा बुद्धयात लुमाति

शीलया लख भीस मनयात लुमाति

निहायान्त्रिथ प्राणियात दयातय फयाति

अमूल्य जन्म हाकन काय थाकु सियकि

अलसि मचास्य भीस धर्मयाय फयाति

सत्र व मित्र धैरु भाव भने महत्याति

सकल प्राणियात सम भाव लयाति

वया च्वना भीषिण थन बने मानी खकि

परोपकार याना भीके पुण्य यक्त दयाति

काम कोध मोह चीका भद्र दुख लक्ष्मी

भव दुख मुक्त ज्वीण जान भीके द्वयि

नेपालया पुण्य भूमि लुम्बनी खकि

छु ध्या च्वन भीत बालाक युडिकि

भिक्षु भिक्षुणी उपासक उपासिका चायकि

प्यचा धुःचा मिले जूथे मिले जुइ भालाकी

## क्षान्ति र मैत्री - ८

जनवादी गणतन्त्र चीन आज उच्चकोटी रपमा माथि पुगी उन्नति हुन सकेको कारण नै चीनिया जनतासंग सहन शक्ति भएकोले हो । मुक्ति पछि चीनियाँहरूले दश पन्द्रहरू सम्म सुख दुःख खडे । एक छाक मात्र खाएर पनि भूतो नरामो लुगा लगाएर आम पानी नभनी दुःख सहेर आज मुक्ति प्राप्त गरी ५८ वर्ष भएपछि आत्मनिर्भर मात्र होइन विदेशलाई समेत सहयोग गर्न सक्षम भयो । भयानक रूपले भुइँचालो गई देशको धनजन क्षति भएपनि विदेशले दिने भनेको सहयोग पनि नलिई आफ्नो धन र जनताको श्रमले देशको पुनः निर्माण गर्न सक्षम हुन सबैनु नै चीनिया जनताको सहनशीलतालाई दुष्ट जेठी आमा र सौतेनी आमाको छाँयामा हुर्कन बाध्य परेको छोराछोरीले सहेको सहनशीलतासंग दाँज्ञु गलत हुनेछ ।

सन् १९५६ र १९६०-६१ साललिर चीनको हाईस्कूलमा अध्ययनरत रहेका विद्यार्थीहरू पन्थ टुक्रा टाली राखेको लुगा लगाई जीवन विताइरहेको दृश्यलाई यस पंक्तिका लेखक स्वयंले हेरेर आएको थिए । कपडा एक टुक्रा, कागज एक टुक्रा पनि फाल्ने गर्दैनथे उनीहरू । क्वाँती मात्र खाई, सबैर एक टुक्रा मूखमा ढाँच्दै डल्लो रोटी टोकेर भएपनि परिश्रम गर्दै किसान र मजदूरहरूले जीवन विताइरहेका थिए त्यहाँ । विद्यार्थीवर्ग र साधारण जनताले पनि आफ्नो तनमनले दुःख सहेर नै चीनलाई माथि पुऱ्याई छोडे । यी सबै सहनशीलताको फल हो अन्य कारणले होइन । आत्मसंयमले र अनुशासनशीलताको बलले चीन उन्नति र आत्मनिर्भर हुन सकेको हो ।

माफ गर्नस् मैले त चीनको उदाहरण प्रस्तुत गर्न पुगेछु । यस राजनैतिक कुरालाई सम्भदै पाठकवर्गले चित दुखाउनु पर्ने छैन । हाम्रो देश नेपाललाई उँभो लगाउनको लागि पनि हामी सबैसंग यस्तै संहनशीलताको आवश्यकता रहेको छ । एक वर्गसंग मात्र होइन सबैसंग आवश्यक भइरहेको छ ।

भगवान बुद्धले सहनु कहाँसम्मको ठीक हो भन्ने विषयमा जुन कुरो भन्नु भएको छ, त्यसलाई फेरि एकपटक अगाडि सारौ—‘कथञ्च भिक्खवे भिक्खु खन्ता होति ? इध-भिक्खवे भिक्खु खमो होति सीतस्त, उन्हस्स, जिघच्छाय, पिषासाय, डंस मक्स वाता तप सिरिसाय सम्फस्सान दुरुत्तान दुरागतान बचन पथान, उप्पन्नान सारीरिकान बेदनान, दुख्यान, तिपान खरान कटुकान असातान अमनापान पाणहरान अधिवासना जातिको होति, एवं खो भिक्खवे भिक्खु खन्ता होति ।’

— धर्मकीर्ति मासिक ब.सं. २५५० —

लेखक: भिक्षु अश्वघोष, अनुवादक: बीर्यवती

यहाँ बुद्धले कस्तो व्यतीतलाई सहनशीलता भएको व्यक्ति भनिन्छ भन्ने विषयमा व्याख्या गर्नु भएको छ । जसले जाडो, गर्मी, शोक, प्यास, किंगा लामखुट्टेले दिने दुःख पीडा, घाम, र हावा, भरी (वर्षा), सर्प टोकाईको भय, नचाहिंदो कुरा सुन्नुपर्न, शरीरमा हुने विभिन्न किसिमका दुःख बेदनाहरू आदि सहन सकेमा त्यो व्यक्ति सहनशीलता भएको व्यक्ति ठहरिनेछ ।

यहाँ भगवान बुद्धले सिकाउनु भएको शिक्षा बुझनको लागि भियतनामीहरूले आफ्नो राष्ट्र मुक्तिको लागि स्वतन्त्रता रक्षा गर्नको लागि २२ वर्ष सम्म दुःख सहेको घटना सबैले थाहा नपाएको होइन । भोकै बसेर चीसो, जाडो नभनीकन, जंगलमा सर्प, लामखुट्टे आदि कीराहरूले दुःख दिन्दू नभनी, नाना प्रकारका शारीरिक कष्टलाई पनि सहेर निराश नबनी देशको स्वतन्त्रतालाई बचाएर छोडे ।

आनन्द कुटीमा एकजना अमेरिकन आए । बुद्धधर्म विषयमा छलफल भयो । उसले भन्यो— बुद्ध धर्मको प्रमुख गुण नै सहनुपर्न होइन ?

हो भनेर जबाफ दिए ।

अनि त्यस अंगेजीले भन्यो— भियतनामीहरू पनि बौद्ध नै होइनन् र ? हो भन्ने वित्तिकै उसले फेरि भन्यो— तिनीहरूले त सहैदैनन् नि । अमेरिकनहरूलाई त देख्नै हुँदैन सहैदैन-

मैले जबाफ दिए । बुद्ध धर्ममा सहनु नै ठूलो गुण हो । तिनीहरूले हेर्दा उनीहरूले सहेको छैन जस्तो छ । अर्को तर्फबाट हेर्ने हो भने तिनीहरूले थेरै नै सहिरहेका छन् । अस्ले अन्याय गर्दै आफ्नो देशलाई हमला गर्न आएको बेला पनि सहेर बस्नु भनी बुद्धले कहिले पनि भन्नु भएको छैन ।

बुद्धले भन्नुभएको छ— “सङ्गमे भै मत्तं सेव्यो यज्ञे जीवे पराजितो” पराजय भई बाँचिरहनु भन्दा संगाम अर्थात लडाइँगा गई लडेर मर्नु नै उत्तम र यस बचनले प्रष्ट गर्दछ, बुद्ध शिक्षा अनुसार अन्याय र विरोधलाई सहनु पनि थाप नै हो । बुद्धले भन्नु भएको छ, “सबै पर बस दुख्खं” अर्थात दुःख मध्ये ठूलो दुःख पराधीन भएर बस्नु हो । व्यक्तिगत जीवनमा सहनु त महान गुण हो । तर देश रक्षा गर्ने र स्वतन्त्रता बचाई राख्ने विषय सहने अर्कै कुरो । त्यस युरोपियन यात्री केही बेर भुलेर बसिरह्यो । उसले के बुझे मैले थाहा पाइन । आफ्नो राष्ट्र र जीवन उन्नति र विकास गर्नको लागि कोशिस गर्नु पर्छ, उत्साह गर्नुपर्दै भन्नु नै सहनुपर्दै भनेको हो । निष्क्रिय भइ चुपचाप सहेर बस्नु पर्दै भनेको होइन ।

## परीक्षा गर्नेवेला सहनशीलता कुरो

बुद्धकालिन घटना हो। एकजन्म साहुती रहेछ। जहिले पनि भगवान् बुद्ध समझ गई धर्म उपदेश सुन्न जाँदौ रहेछ उनी। (त्यस महिला संग) ठूलोपना (धर्मण्डीपन) पनि रहेन्द्र। टोलमा बल्ले सबै व्यक्तिले त्यस साहुनीलाई एकदम धर्मात्मा साहुनीको रूपमा चिनिरहेको रहेछ। त्यस साहुनीको धरमा एक दासी पनि रहेछ। त्यस तालिम प्राप्त दाशीले कुशल रूपमा आफ्नो कर्तव्य निभाइरहेकी थिइन्। उनी बाहिर (अंधेरोमा) आनी लिन जाँदौ अरुहरूले उनीलाई यसरी भन्दौ रहेछ - तिमी त भाग्यमानी रहिछौ। खूब धर्मात्मा साहुनीकहाँ काम गर्न पाइरहेकी छौ। तिमीलाई त केही दुःख हुँदैन।

एकदिन दासीको, भन्मा एक कुरो खेल्यो - "मेरी साहुनीलाई सबैले धर्मात्मा भन्नै प्रशंसा गर्नेन्। उनी साँच्चकै धर्मात्मा हुन् वा धर्मात्मा कहलाउनको लागि बहाना मात्र गरिरहेकी हुन् एकपटक परीक्षा गरेर हेर्नु पच्यो।"

(यस्तो योजना बनाएकी) दासीले त्यस दिन देखि आफन्ले कर्तव्य निभाउने कार्यमा शिथिलता ल्याउन थालिन्। विहान सबैरै उठेर काम गर्न छाडिन्। यो देखेर साहुनीले शनिन्- तिमी किन चाँडै नउठेकी? दासीले उत्तर दिइन् "काम त्यति छैन त्यसैले अलि अबेर सम्म सुतिरहेकी।" तिन दिन सम्म यसरी नै वित्यो। एकदिन आधा दिन सम्म पनि सुतिरहिन् ती दासी। साहुनी झोकिकाएर कराउन थाली - तैं यति अबेला सम्म पनि सुतिरहिस् हैन लुच्चा? भन्नै डाङुले टाउकोमा नै हानिदिइ। फलस्वरूप टाउको फुटो त्यस दासीको। रगत बग्न थाल्यो। (यही मौका पारी) त्यस दासी घर बाहिर निस्केर (सडकमा आई) कराउन थाली - मेरी धर्मात्मा साहुनीको स्वभाव हेर्नु, भेरो टाउको नै फुट्ने गरी डाङुले पिटिन्।

यस घटना धेरै जसोलाई चित नबुझन पनि सक्छ। किनभने दासीले त जानाजानी नै काम नगरी साहुनीलाई दुःख दिई, आफ्नो कर्तव्य पूरा नगरी भिचाहा बनेकी हुनाले त्यस दासीले आफ्नै कर्मले पिटाई खान परेको हो।

तर यहाँ बुझुन पर्ने कुरो यो होइन। ती दासी त परीक्षा लिनको लागि जानाजानी लुच्चा बनेकी हुन्। साहुनीलाई अरुहरूले धर्मात्माको रूपमा चिनिरहेका थिए। धर्मात्मासंग कतिको सहनशीलता रहेछ भनी जाँचेर हेरेको भयो। साँच्चकै त्यस साहुनीले दासीलाई डाङुले नपिटी उनको बानी सुधार्न र राम्रारी काम गर्नको लागि चेतावनी मात्र दिई सहन सकेको भए त्यस दासीको मन परिवर्तन हुन सक्छ्यो। डाङुले हिर्काएर साहुनीले साहुनीको स्वभाव मात्र देखाएकाले नै यो धर्मात्मा स्वभाव भएन। त्यसैले दासीको हृदय परिवर्तन भएन।

## समाट अशोकको सहनशीलता

अशोक राजकुमारको दाजुभाईहरू थुपै थिए।

आईहरूभन्दा पनि दाजुहरू नै धेरै थिए। बिन्दुसारलाई अशोक राजकुमार त्यसि भन पर्दैन्यथो। तर राज्यकर्त्यमा अशोक जति चलाक र बुद्धिमान राजकुमार अरु थिएन। मन्त्रीहरूको भने अशोकलाई नै सञ्च चलाउन दिने इच्छा थियो। तर विन्दुसार महाराजाको भने आफ्ना जेठो छोरालाई राज्य सुन्मिहिने र उत्तराधिकारी बनाउने इच्छा थियो। मन्त्रीहरूले अशोकलाई राज्य चलाउन दिनको लागि योजना बनाइरहेका थिए। यस अघि अशोक राज्य चलाउन योग्य छ वा छैन परीक्षा लिने विचार गरिरहे।

एकदिन मञ्च बनाई त्यस मञ्च सजाएर सबै राजकुमारहरूलाई भोज खुवाउने आयोजना गरियो। सबैलाई सुनको थालमा खाना राखी खुवाइयो तर अशोक राजकुमारलाई भने त्यही समूहमा माटोको थालमा राखी खाना खुवाइयो। (यो दृष्ट देखेर) अरु राजकुमारहरूले गिजाइरट्यो। अशोकलाई शुरुमा त रीस उठेको थियो। तर उसले तुरन्त होश सम्हाल्यो। उसले सोच्यो - "यो भोज मेरो परीक्षा बर्नको लागि आयोजना गरिएको हो। रिसाउनु हुँदैन। रिसायो भने राज्य पाउँदैन। आज सहन सकेमा जाँच्चमा पास हुनेछ भने विचार गरी केही थाहा नपाएको व्यक्ति जस्तै चुपचाप सहेर भोज खायो। यो परीक्षा पछि मन्त्रीहरूले अशोकलाई नै राज्यको उत्तराधिकारी बनाउने निर्णय गरे।

यस्तो परिस्थितिमा साधारण बुद्ध भएका मानिसहरू रिसाउन सक्छन्। किन भने अशोकको लागि यो एक ठूलो अपमान हो। तर यहाँ अवस्था अकै पच्यो। यहाँ तीतो भौषधी खाई रोग निको पार्नुपर्ने अवस्था आइपच्यो। त्यसैले ठाउँ हेरी सहन सकेमा मात्र महापुरुष गतिलाई प्राप्त गर्न सकिनेछ। जीवन सफल हुनेछ।

कमशः

परीक्षालाई पारिकारको विशेष लक्षण	कमशः १८९
नेपाल आदर्श मान्यमानक विशेष	१०००/-
गणवाहाल, ब्रह्मगढी	१०००/-
विशेष सदस्य प्रायोजक भी तालु तल स्थापित (ज्याको लाग्नावास)	१०००/-
कमशः १८९	
भीमती चतुर्मासी तालु धर्म	१०००/-
वर्षाल	१०००/-
१०००/-	
कमशः १८९	
लिङ्गार्थ बनस्पती अनिष्ट अप्ट	१०००/-
बालाजु, कालाली	१०००/-
१०००/-	

## शान्ति आउने दिन रमाउँदै हाँसौं ल

■ युप्पेली कान्ठा मगर  
मा.क.७ धनकुटा

प्यारी मायालु जीवन संगी  
शान्ति तिमी निष्टुरी हुन भएन  
तिमी विना बुद्धको जन्म भूमिको  
अस्तित्व पनि रहेन  
प्यारीमायालु शान्ति निष्टुरी हुन भएन  
चाँडै आजैहे प्यारीमायालु शान्ति  
क्षितिज परीरहन भएन  
प्यारीमायालु जीवन संगी शान्तिलाई  
कसरी पाउँन सकिन्छ आजको दिनमा  
कोलाहल बन्दुक वारुदको टिप्पणी गर्दू  
घामको खायामा  
कति भौतिरी खोजी रहनु  
बुद्धले ल्याएको प्यारी मायालु जीवन संगी  
शान्तिको मायामा ।

प्यारीमायालु जीवन संगी  
शान्ति ढिलो नगरी वेलैमा फर्की आउँन पुकारछु  
तिमी विना यहाँ न त बुद्ध नै जन्मेर आउँछन्  
शान्तिको यादमा आँशु भकानो फुटि झर्द्दन  
यहि शान्ति जन्म भएको माटोमा  
प्रतिक्षा गरि रहन्छु प्यारीमायालु जीवन संगी  
शान्ति आउने बाटोमा  
शान्तिको जन्म भएको यहि नेपाल धर्तिमा हिजो  
सबैको प्यारीमायालु जीवन संगी शान्ति अहिले  
काहा कण्ठ विजोक हुँदै छौ होलान्  
शान्तिको यादमा को पो नरुलान् र  
त्यसैले ढिलो नगरी चाँडै आउहै शान्ति  
तिमीलाई स्वागत गर्न सप्तरंगी फूलको माला  
उनेर सजाई वसौला प्यारी मायालु जीवनसंगी  
शान्ति आउने दिन रमाउँदै हासौला ल ।

## बुद्ध भगवानले ल्याएको शान्ति हेर्न मन छ

■ भिक्षु गौतम  
श्रीध: विहार नध्दल:

देश भरिको एउटै मात्र शान्ति तिमीलाई  
चिह्न लेखेर पठाउ भन्दु छैन ठेगाना  
स्वार्थी संसारमा कसले सुनिदिन्द्व वेदना तिमीलाई  
यसपाली खुशीको वर्षात लि सम्भकी आउ हामीलाई  
सम्भेर आउ है जन्म भूमि आमालाई  
यसपाली शान्ति आउँदै भनि दिउँला तिमो मामालाई पनि  
शान्ति चाँडै आउँछ भनि खुशी लागेको छ मलाई पनि ।  
बुद्ध भगवानले ल्याएको शान्ति हेर्न मन छ भन्दून्  
तिमी प्यारी नेपाल आमालाई पनि ।  
नेपाल आमाले भन्दै छिन्  
हे शान्ति तिमी पराई भएदेखि उजाड छन गाउँ घर  
धेरै बर्ष पछि शान्ति लाई हेर्न लागैदै रहर  
बुद्धले ल्याएको शान्ति विना यहाँ विहाल देखिन्छ  
भनि देउन एकफेर शान्ति लाई खोजेर कसरी भेटिन्छ  
न त रगतको भेलले पियास नै भेटिन्छ  
बुद्धले ल्याएको शान्ति काहाँ बसेकी होली रुहै  
शान्ति तिमो नै प्रतिक्षामा बसेको छ मपनि विवश हुँदै ।  
अवश्य पनि यसपाली खुशीको फुरौला बोकेर  
आउँछे शान्ति कसलाई मन पर्द्दर कोलाहल  
युद्ध द्वन्द्व र विडम्बना को कान्ती  
नेपाल आमालाई खाँचो छ शान्ति ।


अखबारमा सुनेको शान्ति देशमा आउन लाई साईत जुराउदै  
छन् रे

यहाँ जनताहरू बुद्धले ल्याएको शान्ति हेह्तौ भन्दूरे  
नेपाल आमाको कति सन्तती मरे ।

धेरै बर्षपछि शान्ति आउने भयो भनेर  
नेपाल आमा पनि खुशीले भित्र भित्र गुनगुनाउँछ  
देश भरिको एउटै मात्र शान्ति तिमीलाई सम्भेर ।

### ट्रान्सलिंग्वल सामाजिक सम्बन्ध

ज्यानकुटी संरक्षण समितिका उपायक  
विकुलारा मातृस्वरको असामायिक निधन भएकोमा  
शोक सन्तान परिवार जन्मा धैर्य धारणा गर्न शक्ति  
प्रदान गर्न भनी कोभना नामै साक्षरता परिवारमा  
थ्यानकुटी परिवार हार्दिक सम्बन्धना प्रकट गर्दै ।



## मनतामयी माँयागु नुगः

■ कृष्ण कुमार प्रजापति

माँयागु गुण अपरम्पार जूः माँयागु नुगः नं भरायदंगु विशालगु महासागर स्वयानं तथः तःव्या । माँयागु ममतांजाःगु नुगःले सारा विश्वरूप नं न्त्यं । माँयागु ममतामयी नुगः थुलि तःव्या तःजाः बयान याना साध्य मजूः । सकल प्राणीपिनिगु जन्मया खोत व आधारभूमि धैगु हे 'माँ-बौ' खः ।

उकिं शान्तिया महानायक महाकारणीक, भगवान् बुद्धं धया बिज्ञाई - "ब्रह्माति माता पितरो"- माँ बौ धैपि हे ब्रह्म (देवता) खः । वयकःपिंके अनन्त व असिम गुण धर्म दया च्वनी । गथे ब्रह्माजीया प्यापा: छ्वा दैच्वनी, अथे हे माँ बौ पिनि थः सन्तानप्रति मैत्री, करुणा, मुदिता व उपेक्षाभावरूपी गुणं बिलिबिलि जायाच्वनी । थ्व प्यंगु गुण धर्मयात हे "त्र्तुब्रह्मविहार धैगु जुया च्वन । आः थन मर्म स्पर्शी ढंगयागु ममतामयी माँयागु नुगः गयच्चं ? गथे च्चं ? धैगु बारेया छत्वाःचा घटनायुक्त बाचं न्त्यथनेगु कुतः याये त्यना ।

छ्वगु थासे माँ व काय्यजक्या चिदंगु परिवार दयाच्वन । अबुजु न्हापा हे मन्त, दत्तफतं याकःकाय, काय्यानं लिधंसा धैगु थःम्ह योम्ह माँ छ्वम्ह जक । थःम्ह घाले धवइयें च्वंक अतिक योम्ह याकःकाय्यात अनेक दुःख कष्ट सिया ब्वलंका ल्यायम्हया बैशय थ्यंगु जुल । थःम्ह योम्ह याकःकाय्यात कला हया भौमयज्युया छ्वाः स्वयेखन । अतथे हे काय-भौमयज्यु नापं जीवन हंहं यक्व दिं व दैं पुलेधुनेवं ज्याख्यांया मामिलाय् भौमयज्युनापं कच्कच् जुल, मनं चिरीबाल, छ्वगु कलहया त्वहः चिना थःछ्वैं वंम्ह लिहाँ मवल । काय्या योम्ह कला, भौमयज्यु लिहाँ मवः वले काय्म्ह भोक्य जुया च्वनिगु न्हकृ चमक, छ्वैंछ्वा ज्याना न्वनिमवासें याकचा च्वना भुकेज्युया च्वनिगु । अथेज्युया च्वंगुलि माँया नुगः मच्चं । मामं न्वाना हेका ससःलय् कलाम्ह सःतकेछ्वत सःतवंम्ह भातम्हेसित वयगु ख्यैं हे मलहा: । "यदि जित व्वना यंकेगु जूसा छ्विमि माँयागु नुगः ज्वना वःसातिनि वयगु ज्वी, नत्र छ्वःनापं सदाया निमित्तं बाया च्वनेगु ज्वी", धका कलाम्हेसिनं लिसः विसेलि अज्याम्ह दुष्टम्ह कला: नापं ह्वना च्वनेगु ख्वईम्खु धका मने अनेक ख्यैया धैबजी वायेका ससःपाखे लिहाँवल ।

काय् याकचाजक वःगु ख्ना ममताया खानी दुम्ह मांनं काय्काये न्यन, "पुता ! छ्वाय छ्विमि कला: व्वना महयाला ? योम्ह काय् नं छुं हे लिसः मब्यू न्वनिमवासेच्वन । थःम्ह योम्ह कलानं मनूमात्र धायेमत्यःगु, धायेमल्वःमफागु कुशब्द ल्हवया हगुलिं व धाय् ध्व धाय् मसिया झुले जुया च्वंगुलि माँया नुगः मच्चं । दत्तफतं वहे योम्ह याकः काय् छ्वम्हः । काय्या मन चमक, छ्वाख्यैँ नःगुनं मखु, ज्यासंगु नं मखु । योम्ह कलानापं

बाया च्वनेमागु, छ्वथी, मेगु कला नं ब्यना हःगु धुर्की व धुर्की नं चानचुनगु धुर्की मखु, 'माँयागु नुःगः स्ये स्वै ज्वना, ल्हाति तया वसा, हःसाजक वयेगु ज्वी नत्रसा....." धका धसा हःगु ख्यैं जक चिन्तन याना दुविधाय लाका धन्दा पिर कयाच्वन ।

ममतामयी माँया मन मच्चं, नुगः ककाय् स्वथें जक स्वयाच्वन तःन्हु दयेधुंकल काय्नं नःगुनम्खु, छ्वा चकंका ज्यासंगु नं मखु । धगु नं मखु सदानं योम्ह कला नं न्यका हःगु अमानवीय कुशब्दयुक्तगु धुर्की ख्यैं जक दुविना च्वन । उकिं माँहेसिनं कुतुकुला न्यन, "पुता ! छु छ्वाय आम्ये च्वना च्वनागु ? जिगु नुगःया कुचाजुया च्वंम्ह यो प्रियपुत्र । छ्वम्ह कला छ्वाय लिहाँ मवगु, छु ख्यैं लिहाँ मवगु ? छन्त्र छु वयाहल, पुता ? छु छ्वाय सदा नं चिनःम्ह खाथे भोक्येज्युया च्वनागु ? न्वन वागु मखु, नःगुनम्खु, ज्याख्यैं नं तलिलन जूगु मखु । न्हापा लिपाजुसा योमां । धका न्वतुईम्ह नयधुनला, त्वनेशुला धका न्ववाईम्ह । तःन्हु हे दय धुंकल छुं आम्ये भोक्ये जुयाच्वायु धका थी थी कर्थं न्वावले योम्ह काय्नं व धाय् ध्व धाय् मदया च्वन । कला नं क्यना हःगु धुर्की कने छ्वागु नं मखु, धाये ज्या छ्विंगु नं मखु गथे धायगु ? काय्या मने पश्चातापं थाय् कयाच्वन । उलिमधि कुतुकुला न्यननं योम्ह काय्नं लिसः मब्यूगुलिं-गपः धाता पुक-मिखाय् छ्वबि दंक तथा छाका तुतु हानं धाल, "पुता छ्वम्ह कलानं छु धया हल ? छु सदानं आम्ये च्वनेत ।" थःम्ह ममतामयी माँ नं यक्वः कुतः याना कुतुकुला: न्यना च्वंगुलिं हिमीचाया बाध्यज्युया धाय् हेमाल, छ्विमि दुष्टम्ह भौमयज्यु भनू मात्र धायेमत्योगु, मल्वःगु, मफःयु कथंया लिसः बिया हल । छु धका लिसः बिलले पुता । छु धक्व .....।

व दुष्टम्ह कला: नं थन तक नं धाल कि "यदि जित व्वना यंकेगु जुसा छ्वं माँयागु नुग व स्ये स्वै ज्वना वयेमानिका, जि अर्थे अःपुक छुन्याय् वर्इमखु । अथे निर्दीयतापुर्वक, अमानवीय धंगं लिसः ब्यूगुलिं अज्याम्ह दुष्टम्ह कला नंपं गथे याना बायेगु, तापाकेगु, वं अनन्यंकया हटक्यनेज्यूला धका आदी इत्यादी, ख्यैं उपाय लुईके मफ्रया भोक्येज्युया च्वनागु, ज्याज्यी सनेगु भं मदु धका लिसः न्वकुले ममतामयी माँयागु-नुगः लय् गज्यागु चोट लातज्वी ? अय..... । व भौमयज्यु वन व्यक्या हठ ब्यंगुका मखुला ? धका भक्सुका मिखां छ्वबि हायेका छ्वैं हे धाय् मफयका नुगः जक इलल ज्वीका मेगु छु हे धाय् मफयका च्वन । मन मनं नुगःले धैबजी वाय्का जि दत्तफतं दुम्ह याकः काय् व काय्या तिरिमयज्युया लिधंसाय् ल्य दनिगु जीवन हने धैगु आशा अभिलाषाय् पुगाना विल, तुषारापत जुल । भविष्यया सुखीजीवन हनेगु, काय् भौपिनिगु सुखमय दाम्पत्यजीवन नापं थःम्ह प्रभुदीत जुया जीवन हनेगु नं चूं चूं हना विल ।

ममतामयी माँयागु ममता व करुणा गच्छ्वं धैगु ख्यैं

वयकः माँयागु वित्त, मनं धया च्वं, पुता । छिमिगु जीवन सुथां लाइगु खःसा, छिमिगु जीवनय् पंगः ज्वीका म्वाय्मेल धका स्वतजाःगु द्वैया इयालं क्वःब्वाना थःगु प्राण लिला अन हे समाप्त जुल । म्हुतुं हि ल्ह्वया, छ्याँ तज्जाना आस्से धाय् मलाका हे थःगु जीवन लिला फूगु जुल जूगु ज्वी धुकल, थःम्ह ममतामयी माँया प्राण लिहाँ वइमखुत । थः फुकिया दाजुकिजापि नापि सलहासाहुति व्याका थःद्वै च्वना च्वंम्ह कला लित ब्वना हयेत थःम्ह योम्ह माँयागु नुगः व स्यै स्वै निपा: ल्हाती तथा कलाःया बचं पुरे याना लित ब्वना हयेत ब्वाय् ब्वाय् वना च्वब्ले वहे निपा ल्हातय् फया हया च्वंगु माँया नुगः व स्यै स्वै थाया हल “योम्ह पुता ! अथे ब्वाय् वनेमते लुफिं हाना, चुल्या दै पुता । बुलुहुं जक वनेगु या !” माँयागु नुगः धैगु गजोगु, अहो ! ब्यान याना साध्य मजू, अवर्णनीय, अकथनीय माँयागु नुगः या करुणा अपरिमित, अपरिमेय खः धैगु स्वै ध्व मर्मस्तशी घटनां ब्यना च्वं । ध्व हे घटनाया सजीव मात्र ममतामयी माँ नापं ज्वःला जिम्ह माँ नै ।

जिम्ह ममतामयी माँ बिष्णु माया प्रजापति, मध्यपुर थिमि नगर-१०, कुम्हानानी त्वाः या प्रशिद्गु कुलय् तःस्सकं हिसि दुम्ह म्व्याय् मचाकथं नेपाल सम्भृत १०४४, बि.सं. १९८१ असोज २६ शनिवा कुन्हु जन्मजुया दिल । वयकःया इहिपा जिम्ह पितृ स्लेही अबुजु कसं कुमार प्रजापति नापं १७ दैया बैश्य् जुलसा तिपु जीवन हना वयकः माँ अबुजु पाखें जिम्ह स्वयम्ह दाजु किजा व दकले कवकालीम्ह याक म्व्याय् कथं जिम्ह केहेयज्ञु छम्ह नं जन्म बिया दिल । थथे जिपिं सन्तान त हुके बढेयाना भौमयज्ञुपि ३ म्हः द्वयपि १६ म्ह, छुर्हपि १० म्हः यक्वः हाइमाई खाँका सुखी जीवन हना वंगु ने.सं. ११२६ खोलागा- छु वि.सं. २०६२ माघ ७, शुक्रवा: कुन्हु नसंचा इलय् ५.४५ ताःइलय् ८२ दैया बैश्य् थःगु भौतिक शरीर त्वःता भाल ।

जिम्ह ममतामयी माँ न जिपिं मध्ये सु छम्ह नयगु इलय् न्त्योने मन्त धासा, बहनि भच्चा लिबाक दुहाँ मवल धासा जिम्ह माँ न तुरुत त्वाःलय् भाया त्वाः बहाः या मनूतयेके न्यने धुंकी, जिम्ह फलाना काय् छिमिसं, छिकिपिंसं खाँला ? धाल धैगु हे माँया थः सन्तानप्रति असिम असिम करुणाया प्रतीक खः असिम ममताया प्रतीक । अज्यागु गुणं बिलिबिलि जाःम्ह जिम्ह माँयागु धर्मया बारे छत्वाः चा खै न्त्यथना मने शान्तिं बाय् कायेके स्वयागु जुल । थथे माँयागु गुण धर्मया बारे नुगःखै व्याका च्वनाब्ले जिगु मन “ज्ञानमाला भजन म्ये” पाखे लाबन । ‘ज्ञानमाला भजन म्ये’ लय् “माँया गुण” धैगु स्वेया धुवाः थथे छुना न्त्याका तल :

पार गथे ज्वीगु माँ यागु गुण नै ?

सेवा बायमफु जिं नं ध्व पापी मन नै ॥ध्या॥

अथे हे ध्व हे भजन म्ये अझ नं परिवर्तित, परिमार्जित याना उपासक सुजन मान तुलाधरया सदगति कामना यासे

“धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी” धर्मकीर्ति विहारं बौद्ध स्तुती पुचः नामं पिथनेगु ज्यायाना दिल, ध्व गुणनीय ज्या खः । धात्ये जिम्ह योम्ह ममतामयी माँया गुण धर्म लुमस्ये वइब्ले जिन गर्वित जुया “पार गथे ज्वीगु माँ यागु गुण नं, भक्ति याये मफु जिन ध्व पापी मन नै । सेवा याये मफु जिन ध्व पापी मन नै । तहल याये मफु जि नं ध्व पापी मन नै । धाधां अन्तिम चरणया अन्तिम लाईन (इवः) लुम्का भगवान् शास्तायाके आग्रह याना थथे नै चिल्लाय् चिल्लाय् दना हाला च्वना, हाला जुया:

ध्व अनमोल चोला, हानं लिपा दईगु मखु ।

लाख चौरास्सी हितु हिला तरे ज्वीत व्यूगु ॥

माया मोह जालय् क्यना, चेत काये मफु ।

आ: गथे याये शास्ता ? व्यरथन फुईन ॥

अन्तय् भगवान् बुद्धया अजर अमर वाक्य “सब्दं अनिच्चं” अर्थात फुकं अनित्य खः, हिलावनिगु खः धैगु वाः चायेका छन्हु थःनं वनेमानी, नित्य धैगु छु नं मदु । ‘सब्दे संखारा अनिच्चा’ ति धैगु अजर अमर वाणीयात मनन यासे माँयागु गुणया स्मरण यानागु जुल । ■

चिता शुद्ध जूरा बुद्धया पूजा गथे मजुई ?

■ अमृतसान माप्य गिजा (इतुबहा) यै

परम्पराया धर्म जुझमखु आला

अन्नयात हेला याना गथे धर्म धाय ?

हिचाति हायका सगु अन्न

हेला जहु नयात ।

निगु लखै छद्वाका ओ लयतार्हमखु

दच्चपिच्चु माना स्वरुपि फःकः धार्म

मत्त स्वै नस्या गु धै

सद्विसत्त निरोगी मार्ह

पञ्चशील जानि जाया

धर्म गथे मलाई ।

शरीरयात दुखविया

जाइपञ्चु ल्लाधर्म

आत्मा स्यामा धर्म याना

जोक पत्यात गथे जुई ।

पञ्चपिच्चु यासा

शरीर पितुया

नुगःगथे यात गलाई ।

धर्म यात याये मधाहु ?

# गुरु पूजा खनु स्वागत न्वचु

■ श्वामलाल चित्रकार

भगवान् बुद्ध्यात् वन्दना, श्रद्धेय भन्तेयात्, श्रद्धेय सकलपिं लगायत् सकल गुरुमापिन्त वन्दना साथै विहारे भेला जुया दीपिं सकलसिं दुनुगलं निसे ज्वज्जलपा, नमस्कार !

गोष्ठीया सकल जःपिं सयमा, अंजुझमा व धर्म प्रचार याय फयमा धका तातुना २०२८ सालय् निस्वंगु ध्व धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया जःपिं मुना थःत स्यने कने याना विज्यापिं वसपोल भन्ते गुरुमापिन्त दयांदसं गुरुपूजा याना वया च्वंगु दु । थुगुसी थौ नं गुरुपूजायाये धका मुना च्वना । गुरुपूजा याय धका थन भाया दीर्णी छिकिपिं फुकसित स्वागत व भिन्तुना ।

वसपोल भन्ते गुरुमापिं भीगु ज्ञां मिखा खः । भीपि लायागु मिखा संसार खना च्वसां भीपि अज्ञानी कां खः । वसपोलपिं भगवान् बुद्ध्यागु अति गहनतम थुइकां थुइके मफुगु उपदेश यात नं मस्त ल्यायम्हबुढाबुढी पिन्त ल्वयक सरल ढंगं व्यवहारे छ्यले फइकथं व मागुकथं कना विज्याइ । थाय्यात लोगु ज्ञान बृद्धि यायेगु पाखे जोड विया विज्याइ । परियति शिक्षा यागु थगु थासे महत्व दुसां प्रज्ञा दुःख कम, जीगु व सफलता या आधारशीला खः धका थुइका विज्याइ ।

वसपोल भन्ते गुरुमापिं ज्ञानया सागर खः । भीसं गपायगवगु थल ज्वना वन उलीजक काय फइ । ततः गवगु थल ज्वं पिंसं यक्व फाइदा कया च्वंगुनं खने दु ।

वसपोल पिं प्यपा: छापा दु पिं ब्रह्मा नं खः । ध्व खालि उपमा जक मखु । जिं थम्हनं प्रत्यक्ष अनुश्व यानागु खँ खः । वसपोल पिंके यक्व यक्व मैत्री भाव दु । न्य्योने च्वने मात्र इयातुगु नुगः सिचुसे याउंसे च्वं । नकेगु त्वंकेगु व म्हं फु मफु यागु छ्याल याना करुणा भाव तया विज्याइ । थः शिष्यत थाहौ वेगु खना खुशी जुया विज्यागु खना च्वना । साथै सुधरे मजूपि शिष्यत नाप नं तैं चाया मविज्या । थुकथं न्हयावले चतुर्वट्म विहार याना विज्यापिं न्त्योने नतमस्तक जुया ।

भी थः त मंगल याय् निमित्तनं पूजा याय योग्य पिन्त पूजा यायमा । मंगलसूत्रे धयातःगु ३८ गु मंगल मध्ये “पूजा च पूजानेय्यानं एतं मंगल मुत्तमं” छ्यगु मंगल ख । वसपोल भन्ते गुरुमापिं पूजा याय योग्यपि गुरुखः । वसपोलपिं आध्यात्मिक गुरुजक मखु आय आर्जन व गृहस्थी जीवन हनेत लिघंसा कथं लेखनकला, नवाय्यगुकला, अच्चार दयकीगु हस्तकला, सिलाइबुनाइ इत्यादि अनेक शिल्प विच्चा सकयेत सिकेतनं ग्राहली याना विज्याइ ।

वसपोलपिं पूजायाय् योग्य पिं खला मखुला धका प्रमाण माला च्वनेम्वा । वसपोलपिन्त श्रद्धापूर्वक मननिसे पूजा याय ।

पूजा निगूपकार या दु - आमिष पूजा व पटिपति पूजा । वसपोलपिन्त भीगु आचरणय् सुधार जूग स्वयगु इच्छा दु । तर वसपोल पिनिगु उमेर व आवश्यकता स्वया आमिष पूजा यायगु शिष्य पिनिगु कर्तव्य खः । वसपोलपिंसं याना विज्यागु गुण लुमंका भीपि कृतज्ञ जुझमाः । थौं या दिने वसपोलपिन्त धर्मानुसार आचरणयाना पूजा याय् । ध्वयागु पुण्य फल मुर्खत नाप संगत मलायमा वसपोलपिं नाप जक संगत याना च्वने फयमा धका आशिका यासे जिगु पूजा थनहे ब्यव्याखके ।

## जि छु मस्य

■ विरच्चनीया गम्भीर ज्ञान  
तानसेन विलाल वेल

वल वल वल

छु वल खन वल

च्वय वल ला च्वय वलला

जिं छु मस्य

अयने फुकस्या वल धया

छुवल जिं छु मस्य

अतीचा लिपा

हान वन धाल

छु वन चोय वलला कोय वन

जि छु मस्य

अयने फुकस्या वल धया

जिं वन धया

छु वन जि छु मस्य

च्वय वल च्वय च्वय वन लान वल वन

छु वल छु वन हान छु वल

जि छु मस्य

अयने फुकस्या

आ वल धयाच्चन

जिं वल धया च्वना

वल वल धयाच्चन

च्वय वल धयाच्चन

ब्रयजगुल जिं वल धयाच्चन

लिपा छुपड छुजई

छु वह वनी

जि छु मस्य जि छु मस्य जि छु मस्य

# धर्मकीर्ति विहार

गतिविधि

भिक्षुणी धम्मवतीको ७२ औं जन्मोत्सवको उपलक्ष्यमा साप्ताहिक  
अभिधर्म पाठ लगायत अन्य कार्यक्रमहरू सम्पन्न



महायानी लामा गुरुहरूबाट पाठ गरिरहनुभएको दृश्य



वज्रयानी वज्राचार्य गुरुहरूबाट पाठ गर्नुभई धम्देशना गरिरहनुभएको दृश्य

२०६३ असार २२-२८ गते । स्थान- धर्मकीर्ति विहार, श्रीघः नः घः

भिक्षुणी धम्मवतीको ७२ औं जन्मोत्सवको उपलक्ष्यमा  
२०६३ असार २२ देखि असार २८ सम्म संचालित विभिन्न  
कार्यक्रमहरूको संक्षिप्त विवरण यसरी रहेको छ-

## १. साप्ताहिक अभिधर्म पाठ-

असार २२ देखि २८ सम्म विहान ७ बजे देखि ९ बजे  
सम्म संचालित विभिन्न महासंघबाट अभिधर्म पाठ एवं धम्देशनाको  
विवरण पहिलाको अंकमा प्रकाशित भइसकेको छ ।

## २. महायानी गुरुहरूबाट पाठ-

मिति २०६३ असार २७ गते दिउँसो १ बजे महायानी  
लामा गुरुहरूको तर्फबाट धम्मवती गुरुमांको सुस्वास्थ्य कामना  
गरी सूत्र पाठ एवं धर्म देशना सम्पन्न भएको थियो ।

## ३. दीप प्रज्ञवलन कार्यक्रम-

२०६३ असार २७ गते धम्मवती गुरुमांको ७२ औं  
जन्मोत्सवको उपलक्ष्यमा धर्मकीर्ति विहार संरक्षण कोषले  
उहाँको सुस्वास्थ्य आयु आरोग्य एवं सफल जीवनको कामना  
गर्दै वेलुका दीप प्रज्ञवलन कार्यक्रम सम्पन्न गरिएको थियो ।

चमेली गुरुमांको सभापतित्वमा र नेपाल कम्यूनिष्ट  
पार्टी एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री श्री माधव  
कुमार नेपालको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्वाली,  
शिक्षा तथा संस्कृति मन्त्री डा. मंगल सिद्धि मानन्धर, पूर्व  
मन्त्रीहरू श्री प्रकाशमान सिंह, श्री दीप कुमार उपाध्याय र  
श्री कृष्ण गोपाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो । उक्त  
कार्यक्रममा थाइस्याण्ड र म्यान्मारका राजदूतहरूको पनि  
उपस्थिति रहेको थियो ।

श्रद्धेय भिक्षु अश्वघोष महास्थविरले पञ्चशील प्रार्थना  
गराउनु भएपछि धर्मकीर्ति बौद्ध चेतना ज्ञानमाला संघले  
शुभकामना र स्वागत भजन गरिएको उक्त कार्यक्रम प्रफूल्ल  
कमल ताम्राकारले संचालन गर्नुभएको थियो ।

त्यसपछि श्रीमती कीर्ति तुलाधरले उपस्थित महानुभावहरूलाई  
स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने श्रीमती रीना तुलाधरले  
धम्मवती गुरुमांको जीवनी एवं योगदानहरू बारे प्रकाश पार्नुभएको  
थियो । यस क्रममा उहाँले भन्नुभयो— धम्मवती गुरुमांको जति पनि  
योगदान गर्नुभयो त्यो नाम र दामको लागि नभई अरुको भलोको  
लागि नै गर्नुभएको छ ।

प्रमुख अतिथीज्यूले बुद्धमूर्ति अगाडि दियो बाली  
समुद्घाटन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लगायत  
अन्य माननीय मन्त्री एवं पूर्व मन्त्रीहरूले पनि धम्मवती  
गुरुमांलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा धर्म प्रचार कार्यमा सहयोग  
पुन्याउनुभएको कारणले धर्मकीर्ति विहारको तर्फबाट इमेज  
च्यानल लगायत सन्ध्याटाइम्स दैनिक पत्रिकालाई पनि सम्मान  
गरिएको थियो । यसको साथै धम्मवती गुरुमांबाट अतिथी  
महानुभावहरूलाई बुद्ध मूर्तिहरू उपहार स्वरूप प्रदान  
गर्नुभएको थियो ।

उपहार प्रदान कार्यक्रमको लगतै उहाँले आफ्नो  
मन्तव्य व्यक्त गर्नुहोने सिलसिलामा अतिथीज्यूहरू सामू चार  
वटा हच्छाहरू व्यक्त गर्नुभएको थियो । ती यसरी छन्—  
(क) देशमा दिगो शान्ति (ख) धर्म निरपेक्षता  
(ग) लैंगिक समानता (छ) द्वोराच्छारीमा भेदभाव हटाउने  
(घ) बुद्ध जन्मभूमी लुम्बिनीको विकास

धर्मवती गुरुमांको ७२ औ जन्मोत्सवको उपलक्ष्यमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीका सचिव श्रीमती रमा शोभा कंसाकारले धर्मवती गुरुमांलाई उपहार प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका संयोजक जुजुभाई शाक्यले कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुहुने सहयोगीहरूलाई र कार्यक्रममा उपस्थित हुनुभएका सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्त्यमा सभाका सभापति चमेली गुरुमांले आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुँदै सभा विसर्जन गर्नुभएको थियो । त्यसपछि उपस्थित सबै महानुभावहरूबाट २५५० वटा दीप प्रज्वलन गर्नुभएको थियो । दीप प्रज्वलन कार्यक्रममा आनन्द मान सिंह तुलाधरले दीप प्रज्वलनको लागि आवश्यक अक्षर कोर्नुभई सहयोग गर्नुभएको थियो ।

#### ४. बज्रयानी गुरु एवं गुरुमांहरूको तर्फबाट पाठ

२०६३ असार २८ गते दिउँसो १ बजे बज्रयानी गुरुहरू एवं गुरुमांहरूको तर्फबाट धर्मवती गुरुमांको सुखास्थ्य कामना गरी सूत्र पाठ गरिएको थियो भने बडी गुरुजुबाट धर्म देशना गरिएको थियो । उक्त सप्ताहिक कार्यक्रममा धर्मकीर्ति विहारका उपासकोपासिकाहरू, गुरुमांहरू लगायत धर्मकीर्ति बौद्ध चेतना ज्ञानमालाको तर्फबाट जलपान शोजन आदिको व्यवस्था मिलाइएको थियो । सप्ताहव्यापी रूपमा नै धर्मवती गुरुमांबाट भन्ते गुरुमांहरू लगायत लामा गुरुहरू र बज्रयानी गुरु एवं गुरुमांहरूलाई दान प्रदान गरिएको थियो भने धर्मकीर्ति विहारका गुरुमांहरू र उपासकोपासिकाहरूको तर्फबाट पनि विधाश्रद्धा दानप्रदान गरिएको थियो ।

#### गुरुपूजा

#### २०६३ असार २७, स्थान- धर्मकीर्ति विहार ।

यसदिन गुरुपूर्णिमाको उपलक्ष्यमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले गुरुपूजा कार्यक्रमको आयोजना गरेको थियो । अमीर कुमारी शाक्यको संयोजकत्वमा अमृत ताम्राकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा शयामलाल चित्रकारले स्वागत मन्त्रव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मीना तुलाधरले नेपालको उपयोगी चाड अपनाउने र काम नलाग्ने चाड त्याग्ने गर्नुपर्दछ भन्नुहुँदै गुरुपूजाको महत्त्व विषयमा व्याख्या गर्नुभएको थियो ।

त्यसपछि भिक्षु अश्वघोष महास्थविर, रत्नमञ्जरी गुरुमां, धर्मवती गुरुमां लगायत धर्मकीर्ति विहारका अन्य गुरुमांहरूलाई पनि धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको तर्फबाट धर्मपूजा गरेको थियो ।

धर्मपूजा पछि भिक्षु अश्वघोष महास्थविरले ओवाद दिनुहुँदै धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले आफ्नो कर्तव्यलाई निरन्तर रूपमा पालन गर्दै जान सक्नु भनी कामना गर्नुभएको थियो । यसरी नै धर्मवती गुरुमांले ओवाद दिनुहुँदै धर्मकीर्ति

बौद्ध अध्ययन गोष्ठीले धर्मप्रचार कार्यलाई अझ प्रशावकारी बनाउन गाउँ गाउँहरूमा पनि यसको कार्यक्रम संचालन गर्नुपर्ने सुभाव दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा संयोजिका अमीरकुमारी शाक्यले धन्यवाद ज्ञापन गर्नुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

#### विषय : धर्म निरपेक्षता

#### २०६३ श्रावण ६ गते गते, शनिवार । ध्यानकुटी विहार, बनेपा स्थित

यसदिन धर्मकीर्ति अध्ययन गोष्ठीले यस बनेपा स्थित ध्यानकुटी विहारमा दुई चरणको कार्यक्रम सम्पन्न गर्यो । पहिलो चरण विहारको जलपान पछि धर्म निरपेक्षता बारे अन्तर किया कार्यक्रम संचालन भएको थियो । यस अन्तरक्रिया अन्तरगत धर्म निरपेक्षताको अर्थ, यसको समसामयिक महत्त्व बारे र वर्तमान प्रतिक्रियाहरू कसरी समाधान गर्दै जाने भन्ने विषयलाई लिएर छलफल भएको थियो । वक्ताहरूमा श्रद्धेय राहुल भन्ते, मदन रत्न मानन्धर, विजय लक्ष्मी शाक्य र शयामलाल चित्रकार हुनुहुन्थ्यो ।

दोशो चरण अर्थात शोजन पश्चात 'प्रद्रव्या दिवस' वार्षिक कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रममा अल्पकालिन पूर्व प्रवर्जित शामणेर तथा ऋषिणीहरूले अल्पकालिन प्रद्रव्याको महत्त्व, गृहस्थ जीवनसंगको भिन्नताको अनुभव, आजको समयमा यसको औचित्यता, गृहस्थ जीवनबाट अल्पकालीन नैज्ञमण भइ बुद्ध धर्म अध्ययन गर्ने ढूले अवसर मिलेको बारे चर्चा गर्नु भएका थिए । यसबाट जीवनको तनावलाई हेने र बुझ्ने आफ्नो दृष्टिकोणमा परिवर्तन भएको कुरा पनि बताउनु भएको थियो । पूर्व अल्पकालिन प्रवर्जित शामणेर वक्ताहरूमा अगम्य रत्न कंसाकार, शयामलाल चित्रकार, जुजुमान महर्जन र चिनीकाजी महर्जन हुनुहुन्थ्यो भन्ने ऋषिणीहरूमा तारा डंगोल र उर्मिला ताम्राकार हुनुहुन्थ्यो । श्रद्धेय सुमेधावति गुरुमांले थाइलाण्डमा पनि अल्पकालिन प्रद्रव्याको बढि महत्त्व भएको कुरा बताउनु भयो ।

वि.सं. २०६३ सालमा अल्पकालिन प्रद्रव्याको भाग लिनु भएका श्रद्धेय राहुल भन्तेले भिक्षुत्वको निरन्तरता विषयमा आफ्नो अनुभव बताउनु भयो । श्रद्धेय अश्वघोष भन्तेको अध्यक्षतामा संचालन भएको यस कार्यक्रममा उहाँको ओवाद पछि सभा विसर्जन गरिएको थियो ।

#### सफू पुचः नायोपिन्त पुरस्कार

२०६३ असार २७, धर्मकीर्ति विहार । धर्मकीर्ति प्रकाशनया रूप्य पिदगु सफूया सदस्य जुयाच्चपिनि विच्चय् सफू इनेगु ज्याय् पुचः: नायो जुयाच्चपिनि मध्ये नं फिम्ह सदस्वत व व स्वयानं अपो सदस्यपि मुंके फुपि पुचः: नायोपिन्त धर्मवती गुरुमांया पाखे पुरस्कार लःल्हायगु ज्या सम्पन्न ज्यूगु दु । दैद्यदस थुकथहे धर्मवती गुरुमांया पाखे पुरस्कार लःल्हानाः: चसपोल गुरुमांन पुचः: नायोपिन्त हौसला विया विज्यायगु ज्या थुगुसी गुरुमांया ७२ औ जन्मोत्सवमा उपलक्षे सम्पन्न ज्यूगु खः ।

धर्मकीर्ति सासिक, वि.सं. २५५० —

## ६ जना डाक्टरहरू लगायत ३ जना स्वास्थ्य सहयोगीहरू सम्मानित

२०६३ असार २८ गते,

स्थान- धर्मकीर्ति विहार

श्रीघः नः घः ।

धर्मकीर्ति विहार स्वास्थ्य कमिटीको तर्फबाट हरेक शनीबार विहान र हरेक महिनाको पूर्णिमाको दिन विहान निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको कुरा सर्वविदितै छ । यसरी निःशुल्क स्वास्थ्य सेवा पुन्याउनुभई पुण्य सञ्चय गरिरहनु भएका ६ जना डाक्टरहरू लगायत ३ जना स्वास्थ्य सहयोगीहरूलाई धर्मवती गुरुमांको ७२ औं जन्मोत्सवको उपलक्ष्यमा उहाले स्वास्थ्यकर्मीहरूलाई सम्मानस्वरूप उपहार प्रदान गर्नुहुँदै



धर्मवती गुरुमांको ७२ औं जन्मोत्सवको उपलक्ष्यमा उहाले स्वास्थ्यकर्मीहरूलाई सम्मानस्वरूप उपहार प्रदान गर्नुहुँदै

## गौतमी विहारमा अरु ४ जना बालिका गुरुमांहरू

२०६३ असार २४ गते, शनीबार

स्थान- धर्मकीर्ति विहार, श्रीघः नः घः ।

धर्मवती गुरुमांको नेतृत्वमा धर्मकीर्ति विहारबाट लुम्बिनीमा निर्मित गौतमी विहारमा स्थानिय बालिकाहरूलाई नै

प्रव्रजित गुरुमां बनाई उनीहरूको सहयोगार्थ असहाय बालिका सेवा केन्द्र स्थापना गरिएको थियो ।

उक्त सेवा केन्द्रमा वि.सं. २०६२ सालमा स्थानिय वासिन्दा एक बालिकालाई प्रव्रजित गुरुमां बनाई छन्दावती नामाकरण गरिएको थियो । यसरी

नै यसपाली वि.सं. २०६३ असारमा धर्मवती गुरुमांको ७२ औं जन्मोत्सवको उपलक्ष्यमा थप अन्य चारवटी बालिकाहरूलाई प्रव्रजित गुरुमां बनाई सत्यवती, सतिवती, स्मृतिवती र समाधिवती नामाकरण गरिएको छ ।

स्मरणिय छ, धर्मवती गुरुमांको अद्यक्षतामा स्थापित उक्त असहाय बालिका सेवा केन्द्रमा रहेका ती स्थानिय बालिकाहरूबाट नै गौतमी विहार लुम्बिनीको आवश्यक रेखदेख गरी सेवा पुन्याइरहेका छन् भने खमेशी गुरुमांले ती बालिकाहरूको संरक्षण गर्ने कार्यभार सम्हाल्नु भएको छ ।



लुम्बिनी गौतमी विहारमा स्थापित असहाय बालिका सेवा केन्द्रका लागि प्रव्रजित हुनु भएका

५ जना बालिका गुरुमांहरूका साथ धर्मवती गुरुमां प्रमुख अन्य गुरुमांहरू

## धर्म प्रचार

थेरवाद बौद्ध दायक कोन्कण परिषद्वारा

### धर्मनिरपेक्षता प्रति स्वागत व्यक्त

सम्पन्नत तथा शान्तिभूर्ण राष्ट्र शजनाको निमित्त भौतिक विकास मात्र प्रयास नभई आध्यात्मिक विकास पनि अनिवार्य भएको कुरा सर्वेविदै छ । सबैसँग मैत्रीभाव राखेर कुशल कर्म गर्नु सबै धर्मको मनसाथ भएको छ । क्षमनिरपेक्षताको अर्थ धर्म नमान्ने नपइ सबै धर्महरू प्रति समान क्षिटिकोण अपनाउन हो । विश्वको परिस्थितीलाई चिन्तान मनन गर्दा कुनै एक धर्मलाई मात्र "सापेक्ष" भनिएका मुलुकमा अल्पमतका धर्मविलम्बीहरूलाई कठिनाई सहनुपरेको देखिन्दै ।

हाल पुनः स्थापित प्रतिनिधि सभावाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको ऐतिहासिक युगान्तकारी घोषणा प्रति थेरवाद बौद्ध दायक परिषद् ज्ञार्थिक स्वागत एवं सम्मान जाहेर गरी यसको सफल कार्यान्वयनको निमित्त पनि आह्वान गर्दछौं ।

बृजत्वहादुर चित्रकार, अध्यक्ष  
थेरवाद बौद्ध दायक कोन्कण परिषद

### संघदान र परिष्कार दान

असार २०६३ ।

श्री प्रेमधर, तीर्थधर, पद्धधर, त्रिभुवन तुलाधर तथा धर्मलक्ष्मी, कर्मलक्ष्मी तुलाधर जनबहा सपरिवारद्वारा दिवंगत आमा केशशोभा तुलाधरको पृण्यस्मृतिमा बनेपा ध्यानकुटी विहारमा १२ जवान भिक्षु संघ लाई र मैत्री केन्द्र बालाश्रम ध्यानकुटीका १२ जवान बालिकाहरूलाई तथा बौद्ध बृद्धाश्रमका ६ जवान बृद्ध-बृद्धाहरूलाई भोजनदान पछि सबैलाई दैनिक उपयोगी वस्तुहरूका साथै दक्षिणा प्रदान गरेको छ । यसको साथै बाल आश्रमलाई आर्थिक सहयोग पनि दिनु भएको समाचार छ ।

### भोजन र दक्षिणा दान

२०६३ असार १७ गते । सुश्री दिलकमल तुलाधरको जन्मदिनको उपलक्षमा सपरिवाराट ध्यानकुटीमा भिक्षु संघलाई दक्षिणाका साथै भोजन र बाल आश्रमको बालिकाहरूलाई भोजन दान गर्नुभएको छ । यसको साथै बाल आश्रमलाई आर्थिक सहयोग पनि दिनु भएको समाचार छ ।

त्यसै २० असारका दिन श्री पंचवीरासि तुलाधर परिवाराट भिक्षुहरू प्रमुख बालिकाहरूलाई भोजन दान गर्नुभएको थियो ।

### ३ दिने पट्टान पाठ सम्पन्न

२०६३ असार ३२, श्रावण २

स्थान- निर्वाण मूर्ति किण्डोल विहार, स्वयम्भू ।

धर्मवती गुरुमांको ७२ औ जन्मोत्सवको उपलक्ष्यमा र नेपालको दीगो शान्ति एवं मानिसहरू बिच एक आपसमा वैमनश्यता र स्वार्थीभावना हटी धर्मचेतना जगाउन सक्षेप भने कामना गरी निर्वाण मूर्ति किण्डोल विहार स्वयम्भूमा तीन दिन सम्म २४ जना भिक्षुणी गुरुमांहरूको तर्फबाट बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म निरन्तर पट्टान पाठ गरी सम्पन्न गरिएको छ ।



निर्वाण मूर्ति किण्डोल विहारमा पट्टान पाठ गर्नुहुँदै भिक्षुणी गुरुमांहरू

भिक्षुणी धर्मवतीको सक्रियता एवं निर्वाण मूर्ति किण्डोल विहारका प्रमुख भिक्षुणी धर्मविजया र मोलिनी गुरुमाका आयोजनामा सम्पन्न गरिएको यस पट्टान पाठ नेपालमा प्रथम पटक सम्पन्न भएको कुरा बुझिएको छ ।

उक्त ३ दिने कार्यक्रममा धर्मवती गुरुमांले प्रत्येकदिन बेलुकी पख पट्टानपाठ सम्बन्धी गहन विषयमा धर्मदिशना गर्नुभएको थियो । यसरी नै उक्त कार्यक्रममा धर्मकीर्ति बौद्ध ज्ञानमाला संघबाट ज्ञानमाला भजन पनि गरिएको थियो ।

### धर्मचक्र प्रवर्तन दिवस

२०६३ असार २७, सातदोवाटो । श्रोजपुर टक्सार शाक्य समाज ललितपुरको आयोजनामा ज्ञानमाला भजन, बृद्ध पूजा, विपश्यना ध्यान एवं परित्राण पाठ गरी धर्मचक्र प्रवर्तन दिवस मनाइएको समाचार छ । उक्त अवसरमा खड्गरत्न शाक्य, हीर लाल शाक्य, कृष्ण मान शाक्य, अदिले धर्मचक्र प्रवर्तन दिवसको विषयमा आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । यसको साथै आशाढ २८ गते स्व. भिक्षु सुबोधानन्द महास्थविरको पृण्य स्मृतिमा श्रद्धाङ्गी कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

धर्मकीर्ति मासिक, ब. ३, २५५०-

## लुम्बिनी- एक स्मृति विमोचन

२०६३ आषाढ २९ गते, विहीनार

स्थान- रसियन सांस्कृतिक सभागृह, कमलपोखरी, काठमाडौं।

यसदिन लुम्बिनी एक स्मृति पुस्तक एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ। लोकदर्शन बजाचार्यको आयोजनामा संचालित उक्त कार्यक्रममा खेलकूद, शिक्षा तथा सांस्कृति मन्त्री मगल सिद्धि मानन्दरको पनि उपस्थिती रहेको थियो। येरवादको तर्फबाट भिक्षु कुमारकास्थप महास्थविर, महायानको तर्फबाट टेण्डर लामा लगायत बजाचार्यहरूको तर्फबाट बद्रीरत्न बजाचार्य आदिबाट संयुक्त रूपले पुस्तक विमोचन गरिएको उक्त कार्यक्रम हर्षबहादुर गुरुङको सभापतित्वमा संचालन गरिएको थियो।

कार्यक्रममा आ-आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुने वक्ताहरू यसरी रहनुभएको थिए-

भिक्षु ज्ञानपूर्णिक महास्थविर, लोकदर्शन बजाचार्य, मीन बहादुर शाक्य, सुचित्रमान शाक्य र हर्षबहादुर गुरुङ आदि।

**भिक्षुणी अनोजाको ४७ औ जन्मोत्सव तथा  
BLIA नेपाल शाखाको वार्षिक समारोह सम्पन्न**

०६३ असार ३१ शनीवार। सुलक्षण कीर्ति विहार, चोभार।

यसदिन सुलक्षण कीर्ति विहार एवं बुद्ध ज्योति अन्तर्राष्ट्रिय संघ नेपाल शाखा परिवारको तर्फबाट एक कार्यक्रम आयोजना गरी भिक्षुणी डा. अनोजाको जन्मोत्सव एवं BLIA नेपाल शाखाको वार्षिक समारोह सम्पन्न गरिएको थियो।

रमेश मुनिकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा सर्वप्रथम BLIA श्लोक पढी शुरुवाट गरिएको थियो। उपराष्ट्रानमन्त्री तथा परराष्ट्र मन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा हरिमान रञ्जितले स्वागत भाषण गर्नुभएको थियो भने रतिराम कणालीले BLIA नेपाल शाखाको आर्थिक इतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथीज्यूबाट शान्तिदीप प्रज्वलन पछि उक्त कार्यक्रममा आ-आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुने महानुभावहरू यसरी रहनुभएको थियो। पूर्वमन्त्रीहरू कृष्ण गोपाल श्रेष्ठ र तीर्थराम डंगोल, धाई राजदूत, बर्मी राजदूत, धम्मवती गुरुमां, भिक्षु शोभित, उपराष्ट्रानमन्त्री केपी शर्मा ओली, डा. अनोजा गुरुमां आदि।

कार्यक्रममा BLIA का सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथीज्यूलाई धम्मवती गुरुमांको तर्फबाट र सुलक्षण कीर्ति विहार BLIA Nepal Chapter को तर्फबाट उपहार प्रदान गरिएको थियो। उक्त कार्यक्रममा आनी घूसोलिइ डोल्माको तर्फबाट धर्मगीत गाउनुभई कार्यक्रमको शोभा बढाउनुभएको थियो।

## यल दिल्लागा ७, संल्हया कार्यक्रम

लायकू स्थित विश्वमैत्री विहारे पञ्चशील प्रार्थना व बुद्ध पूजा लिया जूग बौद्ध सभाय गुरुमां सुजातां चित्त यात महसीका संरक्षण याना तयेफतकि थःत कतः यात न हित जुईगु देशनायाना विज्यात।

शान्त रत्न शाक्य व धर्मराज निभानं न्वचु विद्या दित्।

वंगु संल्हया धर्म देशना लुम्बका कनादिपि नानी बेती व बोधिरत्न पित्त सुजाता गुरुमानं सिरपा लःल्हाना विज्यागु सभाय प्रेमबहादुर बजाचार्य लसकुस तथा मोहन शाक्य शुभाय देखाना दीगु खः।

## बुद्धधर्म सम्बन्धी न्त्यसःलिसः

### कासा कवचाल

आषाढ ३ मते, शनिवार। यल।

२५५० औ बुद्ध पूर्णिमाया लसताय नेपाल बौद्ध परिषद पाखें सञ्चालन जूग यल जिल्ला व्यापि बुद्ध व बुद्धधर्म विषय न्त्यसःलिसः लिसः देवं देवं बल्ला कासा ध्वहे आषाढ ३ गते सिधगु जुल। वंगु ज्येष्ठ २९ गतेनिर्से सुरु जूग उगु उगु देवं देवं बल्ला:कासाय मुक्याना फिच्यागू संघ संस्थां व्वतिकागु खः।

विजं कासाय ध्यंगु संघ संस्थाया ना धलः व इमेसं त्याकूगु ल्या थथे खः -

- |                          |           |
|--------------------------|-----------|
| १. आलोक वाचनालय          | - १७ अड्ड |
| २. दीपझर परियति शिक्षालय | - १२ अड्ड |
| ३. वेलुवनाराम विहार      | - १२ अड्ड |
| ४. जय मनोहर महाविहार     | - ११ अड्ड |

विजं कासाय प्रथम द्वितीय, तृतीय जुया विज्या:पित्त यल औद्योगिक क्षेत्रया शाक्य ट्याण्डि क्राफ्ट इन्डस्ट्रियल्या प्रोप्राइटर श्री सागर शाक्यपाखें जाकर्षक बुद्ध मूर्ति उपहार प्रदान याःगु जुल। अधेहे मेमोपि दातापिंसं व नेपाल बौद्ध परिषदपाखें नं प्रमाण पत्र सहित विभिन्न उपहारत प्रदान याःगुजुल। थुकेया नापानाप २०१५ साले ध्व कासा नीस्वना आतक नं कासा ट्याकेत उतिकंहे योगदान विद्या वै च्वन्ह हेराकाची सुइकायात नेपाल बौद्ध परिषदपाखें प्रशंसा पत्र लःल्हाःगु जुलसा ध्व कासाय कर्तव्यनिष्ठ जुया बौद्ध भावना अनुरूप शुहाली याःमह 'विविष्ट पुचः' यात स्वयम्भूया प्रतिक व प्रशंसापत्र लः ल्हाःगु जुल।

ध्व विजंकासाय मूपाहाँ जुया विज्या:मह सुजाता गुरुमां खःसा सभापति जुया विज्या:मह परिषद्या अध्यक्ष महीश्वर राज बजाचार्य खः। अधेहे ध्व सुन्ह निर्णयक मण्डले च्वना विज्या:पिं डा. लक्ष्मण शाक्य, सुनीता बजाचार्य, शान्तराज बजाचार्य व रवि रञ्जित खः। अले उद्घोषिका जुया विज्या:पिं खः सुश्री मोनिका बजाचार्य व रश्मी शाक्य।

# अग्निच्यावत संखारा

## निर्वाण कामना



### कमलदेवी वज्राचार्य

जन्म: वि.सं. १९९६ माघ शुक्ल अंडेकादशी

दिवंगत: वि.सं. २०६३ जेष्ठ शुक्ल चौथी (१७ गते)

थाय् यल, भिन्देवाहा, वडा नं ७

जि जहान कमलदेवी वज्राचार्य छुं ईः ह्योवं निसे उसायूँ मदया दिवंगत ज्ञान  
“थौं लत्या” (४५ दिं) या पुण्य तिथिसं दिवंगत जूह्म कमलदेवी वज्राचार्यायात लुमंका  
सुखावति भुवनस बास लाय्मा धैगु निर्वाण कामना यासे थुगु दुःखया इलय् दुःखं क्या  
च्चंपिं सकल छेंजः पिन्त नुगः तय्या लागि विचाः हाय्का बिज्यापिं, दिइपिं सकल थः  
थिति, जःला खःला व पासापिंत सुभाय् बिसे दिवंगत जि जहान कमलदेवी वज्राचार्यायात  
निर्वाण प्राप्त जुयेमा धैगु कामना याना ।

### जहान - चक्रराज वज्राचार्य

#### कायपि

सागर वज्राचार्य

#### भौपि

रीता वज्राचार्य

#### छ्यपि

रिकेन्स वज्राचार्य व

अमर वज्राचार्य

लक्ष्मी वज्राचार्य

श्रीजन वज्राचार्य

#### म्ह्यायेपि

गंगा वज्राचार्य

#### जिलाजंपि

त्रिरत्न वज्राचार्य

#### छ्यपि

श्रद्धा वज्राचार्य

जमुना शाक्य

नविन शाक्य

प्रतिसरा वज्राचार्य

प्रिजल वज्राचार्य

नयेना शाक्य

